



सरुमारानी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय

सरुमारानी गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
दडौडा, प्यूठान  
नेपाल  
मुख्यमन्त्री द्वारा, अनुमति  
२०७३

प.स: २०७८/०७९  
च.न. ५१२

मिति: २०७८/७/७

श्री जिल्ला प्रशासन कार्यालय  
खलंगा प्यूठान ।

विषय: विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।


प्रस्तुत विषयमा यस सरुमारानी गाउँपालिकाको चालु आ.व. २०७८/०७९ को श्रावण देखि असोज महिना सम्मको सूचनाको हक सम्बन्धि ऐन तथा नियमावली अनुसार सार्वजनिकरण गर्नु पर्ने विवरणको त्रैमासिक विवरण यस कार्यालयको Websie मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागी अनुरोध छ ।

बोधार्थ

श्री राष्ट्रिय सूचना आयोग काठमान्डौ ।


चिन्तामणि रेम्तो  
प्रमुख प्रशासकीय अधिकृत

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम  
सार्वजनिकीकरण गरिएको विवरण



आ.व. २०७८/०७९

अवधि:- २०७८ श्रावण देखि २०७८ असोज मसान्त सम्म  
(त्रैमासिक प्रगति)



सरुमारानी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय बड्डाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल



# सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिककरण गरिएको विवरण

आ.व. २०७८/०७९

अवधि:- २०७८ श्रावण देखि २०७८ असोज मसान्त सम्म  
(त्रैमासिक प्रगति)


सरुमारानी गाँउपालिका  
गाँउ कार्यपालिकाको कार्यालय  
बडाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल

२०७३



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनीकिकरण गरिएको विवरण

## सरुमारानी गाउँपालिका



सरुमारानी गाउँपालिका  
गाँउ कार्यपालिकाको कार्यालय  
बडाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल

२०७३



१. गाउँपालिकाको परिचय
२. कार्यालयको उद्देश्य
३. कर्मचारीहरूको संगठन संरचना
४. गाउँपालिकाको काम, कर्तव्य र अधिकार
५. गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:
६. गाउँपालिकाका पदाधिकारीहरूको विवरण:
७. कर्मचारीहरूको विवरण र शाखागत कार्य विवरण
८. आर्थिक वर्ष ०७७/०७८ को आय व्याय विवरण
९. आर्थिक वर्ष ०७८/०७९ को आय अनुमान र हाल सम्मको खर्च विवरण
१०. हाल सम्म गाउँपालिकाले निर्माण गरेका ऐन कानून, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:
११. चालु आ.ब.को २०७८ को असोज मसान्त सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण
१२. शाखा र जिम्मेवार अधिकारीको नाम
१३. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयावधि
१४. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी
१५. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम थर
१६. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू



## १. गाउँपालिकाको परिचय

• गाउँपालिकाको नाम:	सरुमारानी
• गाउँपालिका घोषणा मिति:	२०७३/११/२२
• प्रदेश:	लुम्बिनी
• देशान्तर:	८२०४५'००"देखि ८२०५७'३०" पुर्वी देशान्तर
• अक्षांश:	२७°५३'३०"देखि २८°०३'००" उत्तरी आक्षांश
• साविकका गाविस:	बाङ्गेशाल, हंशपुर, ढुङ्गेगढी र तिराम- ५, ६, ७, ८, ९ तथा धुवाङ्ग-७, ६
• बडा संख्या:	६
• कुल क्षेत्रफल:	१५७.९७ वर्गमीटर
• कुल जनसंख्या:	२३९६२
• जम्मा घरधुरी:	४०८९
• महिलाको जनसंख्या:	११७४५ (४९.०२ %)
• पुरुषको जनसंख्या:	१२२१७ (५०.९८ %)
• मगर जनजाती:	४७.६२ %
• अन्य जनजाति:	२२.९४ %
• दलित:	१७.१९ %
• ब्रह्मण:	६.२८ %
• क्षेत्री:	५.९७ %
• बिद्यालय संख्या:	३१ ( मा.वि.-७, आधारभूत: २१ संस्थागत: ३ )
• स्वास्थ्य संस्था:	७ (स्वास्थ्यचौकी: ३, आधारभूत स्वास्थ्यसेवा केन्द्र:४ )

## २. कार्यालयको उद्देश्य:

नेपालको संविधानको धारा ५६(१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था गरेको छ। धारा ५६(४) ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने संवैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको उद्देश्य तथा कार्यक्षेत्र व्यापक रहेको छ। सरुमारानी गाउँ कार्यपालिकाको प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

- ❖ संविधान र कानून बमोजिम स्वाशासन र सहशासनको अभ्यास गर्ने ,
- ❖ जनताको घरदैलोमा सेवा पुर्याउने ,
- ❖ स्थानीय तहका जनतालाई स्थानीय शासन प्रकृयामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाउने,
- ❖ स्थानीय जनताले लोकतन्त्रको लाभहरू उपभोग गर्न सक्ने व्यवस्था गर्ने,
- ❖ जनताले आफ्नो क्षेत्रको विकासको लागि आवश्यकताको पहिचान, साधनको परिचालन, विनियोजन र विकासको प्रतिफल वितरण सम्मका कार्यहरूमा अर्थपूर्ण सहभागि हुन सक्ने प्रकृया र संयन्त्रको व्यवस्था मिलाउने,



- ❖ स्थानीय स्वशासन र सहशासनका संयन्त्रप्रकृया तथा अभ्यासमा आदिवासी जनजाती, दलित लगायत सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समतेको समग्र जनताको समावेशिकरण र मूलप्रवाहीकरण सुनिश्चित गर्ने,
- ❖ विकास प्रकृयालाई संस्थागत गर्न विकास व्यवस्थापन सम्बन्धी संयन्त्रहरूको क्षमता विकास र सुदृढीकरण गर्ने
- ❖ स्थानीय स्वशासन र सहशासनको मर्मलाई कार्यरूपमा रूपान्तरण गर्न जनशक्तिको विकास गर्ने,
- ❖ गाउँपालिका भित्रको विकास, सेवा प्रवाह लगायतका विषय क्षेत्रका नीति निर्माण देखि अनुगमन मूल्यांकन सम्मका कृयाकलापमा समन्वय र सहजिकरण गर्ने,
- ❖ लोकतान्त्रिक संस्था र अभ्यासहरूलाई प्रवर्द्धन गर्दै स्थानीय नेतृत्वको विकास गर्ने
- ❖ योजनाहरूको तर्जुमा र संचालन गर्न आवश्यक क्षमता, जिम्मेवारीपन र जवाफदेहिताको विकास गर्ने,
- ❖ जनताको दैनिक आवश्यकता तथा जनजिवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने ।

### ३. संगठन संरचना:

संविधान बमोजिम नै यस सरूमारानी गाउँपालिकाको कार्यालय स्थानीय सरकारको रूपमा स्थापित स्थानीय तह भएको हुँदा यसमा व्यवस्थापकीय अंगको रूपमा जनप्रतिनिधिमूलक अंग गाउँसभा, कार्यपालिकाको रूपमा गाउँ कार्यपालिका र न्यायिक अंगको रूपमा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था नेपालको संनवधानले गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका बडाका बडा अध्यक्षहरू, प्रत्येक बडाबाट निर्वाचित हुने २ महिला (१ जना दनलत) सहित ४ जना सदस्यहरू रहेको र यी सदस्यहरूको सभाले गाउँपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरू समेत मिलेर गाउँसभा बनेकोछ । यसैगरी कार्यकारी अंगको रूपमा रहने गाउँकार्यपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक बडाका बडा अध्यक्षहरू, गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरू तथा दलित र अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्यहरू रहेका छन् । साथै, गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका २ सदस्य सहित ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । यसैगरी प्रशासनिक संरचना गाउँपालिकामा रा.प.तृतीय श्रेणीको अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।

## कर्मचारी संगठन संरचना

गाउँ कार्यपालिकाको दरबन्दी तेरिज प्रशासनिक कार्यालय तर्फ

सरुमारानी गाउँपालिकाको कार्यालय, प्यूठान

दरबन्दी तेरिज २०७७।०७।८

सि.न	पद	तह/श्रेणी	समूह/सेवा	अप्राविधिक	प्राविधिक	जम्मा	पदपुर्ती को अवस्था	रिक्त पद	कैफियत
<b>क</b>	<b>स्थायी दरबन्दी तर्फ</b>								
१	प्रमुख प्रशासकिय अधिकृत	रा.प. तृतीय	प्रशासन सा.प्र.	१	०	१	१	०	
२	अधिकृत	अधिकृत छैठौ तह	प्रशासन सा.प्र.	२	०	२	२	०	साधिक स्थानीय निकायबाट १ जना
३	अधिकृत	अधिकृत छैठौ तह	शिक्षा प्रशासन	०	१	१	१	०	
४	इन्जीनियर	अधिकृत छैठौ तह	सिभिल ई	०	१	१	१	०	
५	लेखा अधिकृत	अधिकृत छैठौ तह	लेखा	१	०	१	१	०	
६	अधिकृत	अधिकृत छैठौ तह	स्वा./ह.ई.	०	१	१	१	०	
७	अधिकृत	अधिकृत छैठौ तह	स्वा./क.न	०	१	१	०	१	अनभीवाट पुर्ती
८	लेखापाल	सहायक स्तर पाचौ	लेखा	१	०	१	१	०	
९	आन्तरिक लेखा परीक्षक	सहायक स्तर पाचौ	लेखा	१	०	१	१	०	
	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	४	०	४	२	२	
१०	कम्प्युटर अप्रेटर	सहायक स्तर पाचौ	विविध	०	१	१	१	०	
११	प्राविधिक सहायक ( शिक्षा)	सहायक स्तर पाचौ	शिक्षा प्रशासन	०	१	१	१	०	
१२	सब इन्जीनियर	सहायक स्तर पाचौ	सिभिल ई	०	१	१	१	०	
१३	अ. सब इन्जीनियर	सहायक स्तर चौथो	सिभिल ई	०	१	१	१	०	
१४	स.महिला विकास निरीक्षक	सहायक स्तर चौथो	विविध	०	१	१	१	०	
१५	खा.पा.स.टे	सहायक स्तर चौथो	सिभिल, स्नेटरी	०	१	१	०	१	करार सेवाबाट पदपुर्ती
	जम्मा			१०	१०	२०	१६	४	
<b>ख</b>	<b>बडा कार्यालय तर्फ</b>								
१	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	२	०	२	२	०	
२	सब इन्जीनियर	सहायक स्तर पाचौ	सिभिल ई	०	२	२	०	२	करार सेवाबाट पदपुर्ती
३	सहायक	सहायक स्तर चौथो	प्रशासन सा.प्र.	४	०	४	४	०	साधिक स्थानीय निकायबाट १ जना
४	अ. सब इन्जीनियर	सहायक स्तर चौथो	सिभिल ई	०	४	४	४	०	साधिक स्थानीय निकायबाट १ जना
				६	६	१२	१०	२	



	जम्मा			१६	१६	३२	२६	६	
ग)	<b>कृषि सेवा केन्द्र तर्फ</b>			संसाधन, भवा भवानी					
१	अधिकृत	अधिकृत सातौ/आठौ	कृषि सेवा	०	१	१	०	१	
२	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा	०	२	२	०	२	
३	सहायक	सहायक स्तर चौथो	कृषि सेवा	०	१	१	०	१	
४	जम्मा			०	४	४	०	४	
घ)	<b>पशु सेवा केन्द्र तर्फ</b>								
१	अधिकृत	अधिकृत सातौ/आठौ	कृषि सेवा (भेट)	०	१	१	१	०	
२	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा (भेट)	०	१	१	१	०	
३	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा (लापोडे)	०	२	२	१	१	
४	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (भेट)	०	२	२	१	१	
५	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (लापोडे)	०	२	२	०	२	
	जम्मा			०	८	८	४	४	
ड.)	<b>स्वास्थ्य संस्था तर्फ</b>								
१	अधिकृत	अधिकृत छैठौ तह	स्वा./ह.ई.	०	३	३	०	३	करार सेवाबाट पदपुर्ती
२	सहायक	सहायक स्तर पाचौ	स्वा./ह.ई.	०	३	३	१	२	करार सेवाबाट पदपुर्ती
३	सहायक	सहायक स्तर पाचौ	स्वा./क.न..	०	३	३	१	२	करार सेवाबाट पदपुर्ती
४	सहायक	सहायक स्तर चौथो	स्वा./क.न	०	३	३	४	(१	१ जना गाउपालिका
५	सहायक	सहायक स्तर चौथो	स्वा./ह.ई.	०	३	३	२	१	करार सेवाबाट पदपुर्ती
	जम्मा			०	१५	१५	८	७	०

### च) करार सेवा तर्फका कर्मचारीहर

१	सूचना प्रविधि अधिकृत	अधिकृत छैठौ तह	विविध	०	१	१	१	०	
२	रोजगार संयोजक	अधिकृत छैठौ तह	विविध	१	०	१	१	०	
३	ईन्जीनियर	अधिकृत छैठौ तह	सिभील	१	०	१	१	०	
४	कननुनी सल्लाहकार	सहायक स्तर पाचौ	कानुन/प्रशासन	१	०	१	१	०	
५	सब ईन्जीनियर	सहायक स्तर पाचौ	सिभील	०	१	१	१	०	रोजगार तर्फ
६	अ.सब ईन्जीनियर	सहायक स्तर चौथो	सिभील	०	२	२	२	०	
७	ना.प.से.प्रा.	सहायक स्तर चौथो	भेटेनरी	०	२	२	२	०	एकगाउ एक कृषि प्राविधिक

८	ना.प्रा.स.	सहायक स्तर चौथो	कृषि	०	१	१	१	०	„
९	एम आई एस अप्रेटर	रापअर्नाकित प्रथम		१	०	१	१	०	सेवा केन्द्र
१०	फिल्ड सहायक	रापअर्नाकित द्वितीय		२	०	२	२	०	सेवा केन्द्र
११	ल्याब असिष्टेन्ट	सहायक स्तर चौथो	सवा/मेडिकल	०	३	३	३	०	स्वास्थ्य चौकी
१२	अनमी	सहायक स्तर पाचौ	स्वा./ क.न	०	२	२	२	०	कोभिड अस्पताल
१३	अनमी	सहायक स्तर चौथो	स्वा./ क.न	०	९	९	९	०	आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टर
१४	अहेव	सहायक स्तर चौथो	स्वा./हे.ई.	०	३	३	३	०	„
१५	कार्यालय सहयोगी (स्वास्थ्य संस्था)	श्रेणी विहिन	सा.प्र.	०	८	८	८	०	१ जना स्थायी „
१६	कार्यालय सहयोगी (कार्यपालिका)	श्रेणी विहिन	सा.प्र.	५	०	५	५	०	१ जना स्थायी
१७	कार्यालय सहयोगी (वडा)	श्रेणी विहिन	सा.प्र.	६	०	६	६	०	
१८	नगर प्रहरी	श्रेणी विहिन	प्रहरी	५	०	५	५	०	
१९	सवारी चालक	श्रेणी विहिन	सा.प्र.	१	०	१	१	०	
२०	ग्रा.प.स्वा. कार्यकर्ता	श्रेणी विहिन	भेटेनरी	०	१	१	१	०	
२१	स्वीपर	श्रेणी विहिन		०	३	३	३	०	प्रति सुत्करी रु ३०० ( ज्यालादारी) स्वास्थ्य स.स्था
२२	कार्यालय सहयोगी (कृषि, भेटनरी, स्वास्थ्य)	श्रेणी विहिन	सा.प्र.	३	०	३	०	३	
२३	पोषण कार्यकर्ता	सहायक स्तर चौथँ तह		०	१	१	१	०	बहुक्षेत्रीय पोषण
२४	उद्यम विकास सहजकर्ता	सहायक स्तर चौथँ तह		०	२	२	२	०	मेडपा कार्यक्रम
	जम्मा			२५	४०	६५	६२	३	
	जम्मा			४१	८३	१२४	१००	२४	०

#### ४) कार्यालयको काम, कर्तव्य र अधिकार:

नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार सूची र अनुसूची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची अन्तर्गतका कार्यहरू तथा संघ र प्रदेशसँग मिलेर साझा रूपमा सहकार्यता, समन्वय र सहअस्तित्वका आधारमा स्वाशासन र सहशासनको अभ्यास गाउँपालिकाले गर्दछ। स्थानीय तहको सरकार भएका कारण पनि गाउँपालिकाको कार्यक्षेत्र व्यापक रहेको छ। संविधानमा उल्लेखित अधिकार सूचीका साथै स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ बमोजिम यस कार्यालयका मुख्य-मुख्य कार्यहरू निम्नानुसार रहेका छन्:



### **(क) सहकारी सम्बन्धी:**

- सहकारी सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, निर्माण कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्था दर्ता, अनुमती, खारेजी र विघटन
- स्थानीय सहकारी सम्बन्धी क्षमता अभिवृद्धि
- सहकारी संस्थाको प्रवर्द्धन र विकास

### **(ख) एफ.एम. संचालनः**

- १०० वाट सम्मका एफ एम रेडियो संचालन अनुमति, नवीकरण र नियमन
- स्थानीय क्षेत्र भित्र ईन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबल तथा तार विहिन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन

### **(ग) स्थानीय करः**

- आर्थिक कार्यविधि सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड निर्माण कार्यान्वयन र नियमन
- बजेट सिमा निर्धारण, तर्जुमा, कार्यान्वयन र नियमन
- स्थानीय संचितकोष व्यवस्थापन
- आर्थिक प्रशासन र व्यवस्थापन
- स्थानीय तहको लगानी र लाभांसको व्यवस्थापन
- स्थानीय राजधानी प्रवर्द्धनका लागि प्रोत्साहन

### **(घ) स्थानीय सेवाको व्यवस्थापनः**

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा सर्त, योजना कार्यान्वयन र नियमन
- वित्तीय स्रोतको अधीनमा रही आवश्यकता अनुसार कानून बमोजिम स्थानीय सेवाको गठन, संचालन र व्यवस्थापन
- स्थानीय तहको संगठन विकाश, जनशक्ति व्यवस्थापन र वृत्ति विकाश
- संक्रमणकालिन व्यवस्थापन अन्तर्गत केन्द्रिय सरकारबाट स्थानीय तहमा समायोजन भई आउने कर्मचारीहरूको व्यवस्थापन, उपयोग र समन्वय
- कानून बमोजिम स्थानीय तहको संगठन संरचना तथा दरवन्दी निर्धारण

### **(ड) स्थानीय तथ्यांक र अलभिलेख संकलनः**

- स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- पन्जीकरण व्यवस्थापन
- स्थानीय तहको तथ्यांकीय अभिलेख व्यवस्थापन
- स्थानीय तहमा सूचना तथा संचार प्रविधियुक्त तथ्यांक व्यवस्थापन

### **(च) स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरूः**

- अध्ययन अनुसन्धान आयोजना प्रभाव मुल्यांकन
- स्थानीय तहका सम्भाव्य स्रोत साधनको अभिलेख तयार गर्ने
- स्थानीय स्तरका विकाश आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- संघीय र प्रादेशिक आयोजना परियोजना कार्यान्वयनमा समन्वय, सहजिकरण र सहयोग

### **(छ) आधारभूत तथा माध्यमिक शिक्षाः**

- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा संचालन, अनुमति र नियमन



- पाठ्यक्रम तथा पाठ्यसामग्री वितरण र कार्यान्वयन
- विद्यालय शिक्षक एवं कर्मचारी व्यवस्थापन
- भौतिक पूर्वाधार निर्माण र मर्मत संभार
- विद्याथी प्रोत्साहन तथा छात्रवृतिको व्यवस्थापन

#### **(ज) आधारभूत स्वास्थ्य र सरसफाई:**

- आधारभूत स्वास्थ्य सेवा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण कार्यान्वयन र नियमन
- आधारभूत स्वास्थ्य सेवा संचालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना र संचालन
- स्वस्थ खानेपानी र खाद्यय पदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदुषण नियन्त्रण
- सरसफाई चेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहर व्यवस्थापन
- स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनःउपयोग, प्रशोधन, विसर्जन, सेवाशुल्क निर्धारण र नियमन

#### **(झ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता:**

- स्थानीय व्यापार बजार, हाट बजार व्यवस्थापन र वाणिज्य सम्बन्धी पूर्वाधार विकास
- स्थानीय वस्तु तथा सेवाको मुन्य तथा गुणस्तर नियमन तथा अनुगमन
- स्थानीय वातावरण संरक्षण, जैविक विविधता सम्बन्धी नीति, कानून मापदण्ड, योजना कार्यान्वयन र नियन्त्रण
- स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनिकरण
- स्थानीय स्तरमा हरित क्षेत्र प्रवर्द्धन

#### **(ज) स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिचाई**

- स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक सिचाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- झोलुंगे पुल पुलेसा, सिचाई र तटवन्ध सम्बन्धी स्थानीय तहको गुरुयोजना तर्जुमा निर्माण स्तरोन्नतीका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत संभार र नियमन
- स्थानीय स्तरमा ट्रॅलीवस, ट्राम जस्ता मध्यम क्षमताका मास्ट्रान्जिट प्रणालीको नीति, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- रेल सेवा संचालन .यातायात सुरक्षा व्यवस्थापन र नियमन

#### **(ट) ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन**

- संघ वा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय स्तरमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन (ठ) बेरोजगारको तथ्यांक संकलन
- रोजगार वेरोजगारहरूको तथ्यांक संकलन, प्रशोधन र सुचना प्रणाली
- विदेशी श्रमिकको सूचना व्यवस्थापन

#### **(ड) विपद व्यवस्थापन**

#### **(ढ) स्थानीय अभिलेख व्यवस्थापन**

#### **(ण) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास**

#### **कार्यविवरण:**

- (क) गाउँपालिका अध्यक्षको कार्य विवरण



- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ,
- वार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेश गर्न लगाउने,
- सभाको अधिबेशन आव्हान र अन्त्य गर्ने,
- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- दफा १२ को खण्ड(ङ) बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानुन बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण र आम्दानी, खर्चको हिसाब र अन्य अभिलेख, कागजात सुरक्षित राख्ने, राख्न लगाउने,
- गाउँपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाई कार्यभार दिने र उपाध्यक्ष पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

**(ख) उपाध्यक्षको काम, कर्तव्य र अधिकारः**

- न्यायिक समितिको संयोजक भै काम गर्ने ।
- अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
- गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
- योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
- सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजिकरण र समन्वय गर्ने ।
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने ।
- सभा, कार्यपालिका तथा अध्यक्षले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

**(ग) कार्यपालिका सदस्यहरूको काम कर्तव्य र अधिकारः**

- कार्यपालिकाको बैठकमा भाग लिने,
- अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने,
- कार्यपालिकाले तोकेको अन्य काम गर्ने ।

**(घ) प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकारः**

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
- अध्यक्षको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने,
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखा परीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,



- आयोजनाहरूको फरफारकका लागि कार्यपालिकामा पेश गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने
- न्यायिक समितिबाट भएको मेल मिलाप तथा निर्णय मिसिल संरक्षण गर्ने, गराउने
- अध्यक्षको निर्देशनमा कार्यपालिका वा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

#### (ड) वडाध्यक्षको काम, कर्तव्य र अधिकारः

- वडा समितिको अध्यक्ष भई काम गर्ने ।
- वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
- वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने, । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने, । दफा १२ को (ड) मा उल्लेखित विषयमा सिफारिश तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
- नाता प्रमाणित गने । जन्म मिति प्रमाणित गर्ने, गराउने, जीवितसँगैको नाता प्रमाणित गर्ने ।
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने । अड्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने
- मोही लगत कट्टाको सिफारिस गर्ने । विद्यालय खोल्न सिफारिस गर्ने ।
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने ।
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
- घर जग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- सातदिनभन्दा बढी समय विदा वा अनुपस्थित हुने भएमा दैनिक प्रशासनिक तथा सिफारिश सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्षलाई दिने,
- कार्यपालिका, सभा वा वडासमितिले तोकेका अन्य कार्य गर्ने ।

#### ५) गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

##### (क) योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- . सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्रार्थीमिकीकरण तथा छनौट गर्ने गराउने ।
- . गाउँपालिका भित्र कृयाशील राजनीनतक दल, नागरिक सचेतना केन्द्र, विकासे संस्था लगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरूसँग परामर्श, छलफल, सहभागितामूलक प्रकृयाको अवलम्बन गर्ने ।



• गाउँपालिका भित्रका आयोजना तथा भौतिक पर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, गराउने।

#### (ख) व्यक्तिगत घटना दर्ता

• प्रचलित कानुनबमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण कार्यलाई व्यवस्थित गराउने र सोको प्रतिवेदन कार्य नियमित गर्ने गराउने।

• व्यक्तिगत घटना दर्तासम्बन्धमा जनचेतना अभिवृद्धिगर्ने गराउने।

#### (ग) सामाजिक सुरक्षा

• सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख व्यवस्थापन गरी चुस्तदुरुस्त भए नभएको अनुगमन गरी व्यवस्थित गराउने।

#### (घ) कर सम्बन्धी

• गाउँपालिका र अन्तर्गतिका वडा कार्यालयबाट सम्पादन हुने विभिन्न सेवा बापतका शुल्कहरु जस्तै: मालपोत तथा भूमीकर, व्यवसाय कर, घरबहाल कर, विज्ञापन कर, सिफारिस दस्तुर, सवारी साधन कर, नयाँ व्यवसाय दर्ता, मनोज्ञन करहरूको लेखाजोखा गरी एकरूपता कायम गर्नुका साथै सो कर संकलनलाई व्यवस्थित गर्ने।

#### (ङ) सिफारिस सम्बन्धी

• वडा कार्यालय भित्रका विभिन्न काम कारबाहीको आवश्यक सिफारिसहरु सम्बन्धित वडा कार्यालयबाट र समग्र गाउँपालिका तथा दुई वा सो भन्दा बढी वडासँग सम्बन्धित कामको लागि गाउँपालिकाबाट सिफिरस गर्ने गराउने।

#### (च) अन्य सेवा प्रवाहसम्बन्धी

• उपलब्ध जनशक्तिको जिम्मेवारी बाँडफाँड गरी गाउँपालिका र अन्तर्गतिका वडा कार्यालयहरुबाट नियमित तथा दुरुस्त ढंगले सेवा प्रवाह गर्ने गराउने।

#### (छ) नियमन कार्य

• गाउँपालिकाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरुको कार्यहरुको नियमन गर्ने।

• खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, पेयपदार्थ तथा उपभोग्य सामाग्रीहरूको गुणस्तर र मुल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने।

#### (ज) अन्य कार्यहरु

• कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईतथा फोहोरमैला व्यवस्थापन, साँस्कृतिक प्रवर्धन, उद्योग तथा व्यवसाय प्रवर्धन गर्ने गराउने।

## ६. गाउँपालिकाका पदाधिकारीहरूको विवरण:

सि.नं.	नाम थर	पद	सम्पर्क नं.	कैफियत
१	श्री झग बहादुर विश्वकर्मा	अध्यक्ष	९८४७८८६९३५९	

२	श्री मिना कुमारी सोमै	उपाध्यक्ष	९८४७९५८५८९	
३	श्री मुकुन्द राज शर्मा	वडा अध्यक्ष	९८५७८३३०८३	वडा नं. १
४	श्री वसन्त बहादुर जि.सि.	वडा अध्यक्ष	९८४८८४६९६७	वडा नं. २
५	श्री भिम बहादुर मर्साङ्गी मगर	वडा अध्यक्ष	९८४७२५८८९९	वडा नं. ३
६	श्री चिन्त बहादुर सोमै मगर	वडा अध्यक्ष	९८५७८३३०९५	वडा नं. ४
७	श्री सन्त बहादुर बराल मगर	वडा अध्यक्ष	९८०६२८९६९९	वडा नं. ५
८	श्री तुल बहादुर रोका मगर	वडा अध्यक्ष	९८६४९८२९५५	वडा नं. ६
९	श्री टंक प्रसाद सुनार	कार्यपालिका सदस्य	९८४७९२२६७६	
१०	श्री मो. हलिम हलुवाइ	कार्यपालिका सदस्य	९८४७८५६०५२	
११	श्री शुशिला के.एम.	कार्यपालिका सदस्य	९८४७९८६४५८	
१२	श्री चन्द्रिमा थापा	कार्यपालिका सदस्य	९८४७९५३६०६	
१३	श्री जिवा सुनार	कार्यपालिका सदस्य	९८१२८४३१९५	
१४	श्री खिमा सुवेदी	कार्यपालिका सदस्य	९८४७८११८२१	
१५	श्री मो. जिवराइल	वडा सदस्य	९८४७९२६७३३	वडा नं. १
१६	श्री जितमान मियाँ	वडा सदस्य	९८४७९२६३१७	वडा नं. १
१७	श्री शुभली सर्किनी	वडा सदस्य	९८११५३८७४२	वडा नं. २
१८	श्री मिन्टु कुमार गुरुङ	वडा सदस्य	९८०६२२१०७१	वडा नं. २
१९	श्री याम बहादुर बुढाथोकी	वडा सदस्य	९८१२८५१०४४	वडा नं. २
२०	श्री राधिका वि.क.	वडा सदस्य	९८११५४३३८९	वडा नं. ३
२१	श्री दान बहादुर सुनार	वडा सदस्य	९८४७८७७८७२६	वडा नं. ३
२२	श्री शेर बहादुर साठिघरे	वडा सदस्य	९८१४५६८३६३	वडा नं. ३
२३	श्री चुमा कुमारी गुरुङ	वडा सदस्य	९८१४४५४९८०	वडा नं. ४
२४	श्री कल्पना कामी	वडा सदस्य	९८०६२२१६२५	वडा नं. ४
२५	श्री भोज बहादुर सारू मगर	वडा सदस्य	९८०९७८४३५२	वडा नं. ४
२६	श्री टिकाराम पल्ली मगर	वडा सदस्य	९८४७९३८१७६	वडा नं. ४
२७	श्री इन्द्रदेवि कामी	वडा सदस्य	९८१२८७२१७२	वडा नं. ५
२८	श्री चन्द्रदेवि सुनार	वडा सदस्य	९८२२८९३६५९	वडा नं. ५
२९	श्री अनाराम पल्ली मगर	वडा सदस्य	९८०९८६२३३३	वडा नं. ५
३०	श्री हिमल सुनार	वडा सदस्य	९८०९५९५७५०	वडा नं. ५
३१	श्री कमलादेवि उलुडे	वडा सदस्य	९८६४९५५६८३	वडा नं. ६
३२	श्री फुलमायाँ सार्की	वडा सदस्य	९८६४९८२३३६	वडा नं. ६
३३	श्री तिल बहादुर बुढा	वडा सदस्य	९८६०३८७१९१	वडा नं. ६
३४	श्री अवराज बुढामगर	वडा सदस्य	९८६६८०८१७९	वडा नं. ६

## ७. कर्मचारीहरु विवरण र शाखागत कार्य विवरण

क) कर्मचारिहरुको विवरण

गाउँपालिकामा कार्यरत स्थायी कर्मचारी विवरण: २०७७



क्र.सं	कर्मचारीको नामथर	पद	सेवा   समूह	श्रेणी   तह	मोबाइल नं.	कैफियत
<b>गाउँपालिकाको कार्यालय तर्फ</b>						
१	श्री चिन्तामणि रेग्मी	प्रमुख प्र अधिकृत	प्रशासन	राप तृतीय	९८५७८३६०२२	
२	श्री लक्ष्मण आचार्य	अधिकृत	प्रशासन	अधिकृत छैठौ	९८४७८२०४९१	समायोजन
३	श्री टुक प्रसाद कापले	अधिकृत	प्रशासन	अधिकृत छैठौ	९८४९६४३३४२	नया नयुक्ती
४	श्री टोप बहादुर शाही	अधिकृत	प्रशासन/लेखा	अधिकृत छैठौ	९८४०८८८८९ ५	नया नयुक्ती
५	श्री दिक्षा देवकोटा	इन्जिनियर	इन्जिनियरीड	अधिकृत छैठौ	९८४३७८२८८३	नया नयुक्ती
६	श्री पुष्प लाल शाहि	शिक्षा अधिकृत	शिक्षा प्रशासन	अधिकृत छैठौ	९८४४८२३५७६	नया नयुक्ती
७	श्री लिलाराम सोमैमगर	सहायक	प्रशासन	सहायक पाचौ	९८६७९६४८८२	समायोजन
८	श्री जनक सुनार	सहायक	प्रशासन	सहायक पाचौ	९८४९८८५५३३	समायोजन
९	श्री साधना सिंह	सहायक	प्रशासन	सहायक पाचौ	९८४३२००९९९	नया नयुक्ती
१०	रिक्त	खा.पा.स.टे	प्रशासन	सहायक पाचौ	बढुवा दरबन्दीमा कायम भएको	
११	श्री सुभद्रा अधिकारी	लेखापाल	प्रशासन/लेखा	सहायक पाचौ	९८१०९८५४७६	नया नयुक्ती
१२	श्री प्रेम बहादुर रोका	पांचौ	प्रशासन/अ.ले. प	सहायक पाचौ	९८६९२९५९९७	नया नयुक्ती
१३	श्री आयुषा बस्नेत	कम्पूटर अपरेटर	विविध	सहायक पाचौ	९८४४९९६६९४	नया नयुक्ती
१४	श्री देवि मल्ल	प्रा स	शिक्षा प्रशासन	सहायक पाचौ	९८४७८६९०४ ४	नया नयुक्ती
१५	श्री अनुप के.सी	सब इन्जिनियर	इन्जिनियरीड	सहायक पाचौ	९८४७८१८८५ ८	नया नयुक्ती
१६	श्री केशव दर्लामी मगर	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७४२३०४९	नया नयुक्ती
१७		रिक्त	इन्जिनियरीड	सहायक चौथो		
१८	श्री गोविन्द प्रसाद पोखेल	कार्यालय सहयोगी	प्रशासन	श्रेणि विहिन पाचौ	९८४७९२८७२६	समायोजन
<b>बडा कार्यालय तर्फ</b>						
१	श्री जिवन डि.सी	सहायक	प्रशासन	सहायक पाचौ	९८६६९३२२९८	नया नयुक्ती
२	रिक्त	रिक्त	प्रशासन	सहायक पाचौ	बढुवा दरबन्दीमा कायम भएको	
३	श्री यम बहादुर रायमाझि	सहायक	प्रशासन	सहायक चौथो	९८४७८७४९०६	समायोजन
४	श्री लोक बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७९२३५२८	समायोजन
५	श्री सरस्वता अर्याल	सहायक	प्रशासन	सहायक चौथो	९८४७८०६३३७	नया नयुक्ती
६	श्री बाबुराम भट्टराई	सहायक	प्रशासन	सहायक चौथो	९८४९०२८८९१	नया नयुक्ती
७	श्री अन्जु कुमारी थारू	सहायक	प्रशासन	सहायक चौथो	९८६४९०६०८७	नया नयुक्ती

८	श्री धन बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८५७०३३२७८	नया नयुक्ती
९	श्री विमला डि.सी	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८२२४८८०९०	नया नयुक्ती
१०	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बदुवा दरबन्दीमा कायम भएको	
११	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बदुवा दरबन्दीमा कायम भएको	
१२	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक चौथो	बदुवा दरबन्दीमा कायम भएको	
	पशु सेवा तर्फ					
१	रिक्त	पशु चिकित्सक	कृषि। पशु भेटेनरी	अधिकृत सातौ	९८४७८३७८००	समायोजन
२	श्री नेत्र बहादुर के सी	सहायक	कृषि। पशु भेटेनरी	सहायक पाचौ	९८४७९५६७४०	समायोजन
३	श्री केशव गिरी	सहायक	कृषि। लापेडेडे	सहायक पाचौ	९८६८६९८२६१	समायोजन
४	श्री विक्रम प्रसाद श्रेष्ठ	सहायक (ना.प.स्वा प्रा)	कृषि। पशु भेटेनरी	सहायक चौथो	९८४७९६६९८२	समायोजन
५	रिक्त	सहायक (ना.प.स्वा प्रा)	कृषि। लापेडेडे	सहायक पाचौ		
६	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
७	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
८	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। पशु भेटेनरी	सहायक चौथो		
	कृषि विकास तर्फ					
१	रिक्त	सहायक	कृषि	अधिकृत छैठौ		
२	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
३	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
४	रिक्त	सहायक	कृषि	सहायक चौथो		
	स्वास्थ्य सेवा तर्फ					
१	श्री टेकेन्द्र रायमाझी	सि.अ.हे.व अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ	९८४७८२७६१७	समायोजन
२	श्री सरस्वती शर्मा	सिअनमी	स्वास्थ्य/कन	सहायक पाचौ	९८४७८५३९८८	समायोजन
	बागेश्वाल स्वास्थ्य चौकी					
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक पाचौ		करार सेवाबाट नियुक्ती
३		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती

४		अ.न.मी.	 स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
५	श्री हेमा कुमारी घर्ती	अ.न.मी.	 स्वास्थ्य/कन	सहायक चौथो	९८६४४५६६२१	समायोजन
१	हशपुर स्वास्थ्य चौकी					
२	श्री लाल बहादुर बस्नेत	अहेव	स्वास्थ्य/हे.इ	सहायक पाचौ	९८४१२८९८१३	समायोजन
३		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती
४	श्री अप्सरा थापा	अ.हे.व	स्वास्थ्य/कन	सहायक चौथो	९८६३०३४०७९	समायोजन
५		अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
६	श्री डिलाराम राना	कार्यालय सहयोगी	प्रशासन	कार्यालय सहयोगी	९८४७९२३६७४	समायोजन
	दुगेगढी स्वास्थ्य चौकी					
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२		अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक पाचौ		
३	श्री विनोद कुमार खड्का	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक चौथो	९८४४९७२२५३	समायोजन
४	श्री इच्छा बुढा	अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो	९८६८२७७०२६	समायोजन
५		अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो		

१ गाउँपालिकाको कार्यालय तर्फका करार कर्मचारी विवरण					
सि.न	कर्मचारीको नाम थर	पद	श्रेणी /तह	सम्पर्क नम्बर	कैफियत
१	श्री रविकुमार राना	ईन्जिनियर	अधिकृत छैठौ	९८४७०९८९१०	प्राविधिक शाखा
२	श्री अनुष्ठा महतो	रोजगार संयोजक	अधिकृत छैठौ	९८४७४३५१०६	रोजगार सेवाकेन्द्र
३	श्री शिवराज न्यौपाने	सुचना प्रविधि अधिकृत	अधिकृत छैठौ	९८४५४४०७७३	सुचना प्रविधि
४	श्री रविन गौतम	वास संयोजक/सहजकर्ता	अधिकृत	५८४९३७२५५१	वास ईकाइ
५	श्री रेशम जि सी	ओभरसियर	सहायक पाचौ	९८०९७०२००३	रोजगार सेवाकेन्द्र
६	श्री कृष्ण प्रसाद आचार्य	कानूनी सल्लाहकार		९८५७८३३६३४	परामर्शसेवा
७	श्री देउमान सोमै मगर	एमआईएस अप्रेटर	सहायक पाचौ	५८५७८३६४३५	पंजिकरण तर्फ
८	श्री गौरा के.सी.	फिल्ड सहायक	सहायक चौथो	९८२२८९६१७१	पंजिकरण तर्फ
९	श्री हेमन्ता शर्मा	फिल्ड सहायक	सहायक चौथो	९८६६७०८०२५	पंजिकरण तर्फ
१०	श्री चम्पा पाण्डे	ना. प्रा .स.(कृषि)	सहायक चौथो	९८४७९१७२१९	एक गाउँ एक कृषि प्राविधिक

११	श्री प्रतिभा जि.सी.	ना. प्रा. स.(पशु)	सहायक चौथो	९८६२५२०६००	एक गाँड़ एक कृषि प्राविधिक
१२	श्री सावित्रा के.सि.	प्रशासन सहायक	सहायक चौथो	९८४७८२११५५	राजश्व
१३	श्री घन बहादुर राना	का.स.	श्रेणी विहिन	९८५७८३३९८९	कार्यालय
१४	श्री बुद्धराम शर्मा	का.स.	श्रेणी विहिन	९८४७९०१३३४	कार्यालय
१५	श्री हेमन्त जि.सि.	का.स.	श्रेणी विहिन	९८०९५९५६८८	कार्यालय
१६	श्री देविराम चर्ति मगर	ह.स.चा.	श्रेणी विहिन	९७४८६०७११२	कार्यालय
ख	<b>गाउँपालिकाको वडा कार्यालय तर्फका करार कर्मचारी विवरण</b>				
सि.न	कर्मचारीको नाम थर	पद	श्रेणी / तह	सम्पर्क नम्बर	कैफियत
१	श्री दधिराम खुनाल	निजि सचिव	सहायक चौथो	९८५७८३३४०८	वडा नं. ३
२	श्री कुमारी सोमै	खा.पा.स.टे	सहायक चौथो	९८४७९०४६११	कार्यालय
३	श्री ज्ञानु प्रसाद खुनाल	निजि सचिव	सहायक चौथो	९८४७९२५३४५	वडा नं. २
४	श्री जितेन्द्र सुनार	अ. सब इन्जिनियर	सहायक चौथो	९८०६२२१०७७	वडा नं. ५
५	श्री टिकाराम पाण्डे	अ. सब इन्जिनियर	सहायक चौथो	९८५७८४१७५५	वडा नं. ६
६					
७	श्री शकर आचार्य	प्रशासन सहायक	सहायक चौथो	९८४७९३३८६४	पोषण का.
८	श्री मोहनलाल पाण्डे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१५२७	वडा न. १
९	श्री टंक प्रसाद अर्याल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९३१२३१	वडा न. २
१०	श्री ठग बहादुर राना	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४७९२४२७४	वडा न. ३
११	श्री रमा बाकवल	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०६२१७१८२	वडा न. ४
१२	श्री मान बहादुर पल्ली	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९८३१५०२	वडा न. ५
१३	श्री तुल बहादुर उलुडे	कार्यालय सहयोगी	श्रेणी विहिन	९८४३७७८४०२	वडा न. ६
१४	श्री बेलकुमारी बेलवासे	ग्रा.प.स्वा कार्यकर्ता	सहायक चौथो	५२६३५०२०१८	वडा नं १ पसु सेवा केन्द्र
१५	श्री स्मृति घर्ती	सामाजिक परिचालक भेटेनरी जेटिए	सहायक चौथो	९८६९६९९७६७	वडा न ६
ग	<b>स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विवरण</b>				
सि.नं.	नाम, थर	पद	श्रेणी	सम्पर्क नं.	कैफियत
क	<b>बाङ्गेसाल स्वास्थ्य चौकी</b>				
१	श्री लक्ष्मी के.सी.	अ.न.मी.	स.चौथो	५२४७५५५५५२१	वडा न. १
२	श्री महादेव थापा	ल्याव असिस्टेन्ट	स.चौथो	५२१२८२३२७३	वडा न. १
३	श्री यम बहादुर धामी	कार्यालय सहयोगी	श्रेणी विहिन	५२६८८४६७१०	वडा न. १
ख	<b>हंसपुर स्वास्थ्य चौकी</b>				

१	श्री विविरन खातुन	अ.न.मी	स.चौथो	४२९०५६००७५	वडा नं. ३
२	श्री साधना खत्री क्षेत्री	ल्याव असिस्टेन्ट	स.चौथो	४२९०५०८२८६	वडा नं. ३
ग	दुङ्गेगढी स्वास्थ्य चौकी				
१	श्री जुना जि.सी. क्षेत्री	अ.न.मी.	स.चौथो	४२६६५३७५५५	वडा नं. ५
२	श्री नमुना वि.क.	ल्याव असिस्टेन्ट	स.चौथो	४२६६२१०१२१	वडा नं. ५
३	श्री कुमारी शोभा गाहा	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा नं. ६
घ	तिराम सामुदायिक स्वा.ईकाइ				
१	श्री ताल बहादुर पुन	अ.हे.व.	स.चौथो	४२४७५७०३४६	वडा नं. ६
२	श्री शोभा नेपाली	अ.न.मी.	स.चौथो	४२४७५३०६४५	वडा नं. ६
३	श्री विमला घर्ती	अ.न.मी.	स.चौथो	४२२५२६७२५	वडा नं. ६
४	श्री सगिता ज्वाङ्ग	कार्यालय सहयोगी	श्रेणी विहिन	४२६४५६२६२५	वडा नं. ६
ठ	बड्डाँडा सामुदायिक स्वा.ईकाइ				
१	श्री टंका अर्याल	अ.हे.व.	स.चौथो	४२४४७८८८१४	वडा नं. ४
२	श्री मालती पाण्डे	अ.न.मी.	स.चौथो	४२४३७०४७७७७	वडा नं. ४
३	श्री प्रेमा कुमारी चौधरी	अ.न.मी.	स.चौथो	४२४०७६८८८८	वडा नं. ४
४	श्री भुमा खाम्चा	कार्यालय सहयोगी	श्रेणी विहिन	४२२५५०४८०५	वडा नं. ४
६	ददेरी सामुदायिक स्वा.ईकाइ				
१	श्री बिन्दु बस्नेत	अ.न.मी	स.चौथो	४२४७८५६९४५	वडा नं. २
२	श्री सिता सुनार	अ.न.मी.	स.चौथो	४२०५७५४७४५	वडा नं. २
३	श्री शारदा आचार्य	कार्यालय सहयोगी	श्रेणी विहिन	४२०५७३७८८४	वडा नं. २
७	गनाह सामुदायिक स्वा.ईकाइ				
१	श्री यक बहादुर हुङ्गचुङ्ग	अ.हे.व.	स.चौथो	४२०५७३८८५२५	वडा नं. २
२	श्री पार्वता सुनार	कार्यालय सहयोगी	श्रेणी विहिन		वडा नं. २
८	कोभिड अस्पताल				
१	सुस्मिता पौडेल	स्टाफ नर्स	सहायक पाचौ	9843582100	
२	अमिरुन निसा	स्टाफ नर्स	सहायक पाचौ	९८१२८४२४३८	
३	गिता सारुमगर	कार्यालय सहयोगी	श्रेणी विहिन	९८०९७४२२६६	
९	लघुउद्यम विकास मेडपा				
१	सिता रसालि	उद्यम विकास सहजकर्ता	सहायक चौथो	९८४३४७३५५१	
२	सावित्रा श्रेष्ठ	उद्यम विकास सहजकर्ता	सहायक चौथो	9867321233	
१०	गाउँपालिकाको नगर प्रहरी तर्फका करार कर्मचारी विवरण				
सि.न	कर्मचारीको नाम थर	पद	श्रेणी /तह	सम्पर्क नम्बर	

१	श्री खोपीराम सोमै	 बरिष्ठ नगर प्रहरी	श्रेणी विहिन	४८९३९५४६४३	
२	श्री एक बहादुर सोमै मगर	नगर प्रहरी	श्रेणी विहिन	४८०४५२०६४३	
३	श्री शेखर शर्मा	नगर प्रहरी	श्रेणी विहिन	४८६६८३०३७२	
४	श्री रिमा पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	४८०४५४८७७५६	
५	श्री कली पुन मगर	नगर प्रहरी	श्रेणी विहिन	४८०४७७५४२३	

## ख) शाखागत कार्य विवरण

### १. योजना, अनुगमन तथा प्रशासन शाखा

#### मुख्य कार्य विवरण

##### १. योजना, अनुगमन तथा प्रशासन शाखा

###### १.१ प्रशासन उपशाखा

###### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- गाउँपालिका भित्रको कर्मचारी संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबद्धन र नियमन,
- सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू ।

###### (ख) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,
- जिल्ला समन्वय समितिसँगको समन्वय,
- वडा तहसँगको सम्पर्क र समन्वय,
- स्थानीय सरकार संचालन ऐन अनुसार वडा समितिले गर्ने कार्यक्षेत्र कार्यान्वयनमा सहयोग र समन्वय गर्ने,
- पत्राचार, सभा, समारोह, शिष्टाचार,

###### (ग) बैठक व्यवस्थापन कार्य

- कार्यपालिका तथा गाउँसभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

###### (घ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण सम्बन्धी कार्य



- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उद्दी पादिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

#### (ड.) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग,
- सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्तिजग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन,
- निर्माणकार्यमा नियमन,
- गुणस्तर नियन्त्रण,
- नगर प्रहरी सम्बन्धी अन्य तोकिएका कार्यहरू ।

#### च) शुसासन प्रबद्धन सम्बन्धी कार्य

- शुसासन प्रबद्धन तथा गुनासो व्यबस्थापन सम्बन्धी कार्य
- सूचना अधिकारी सम्बन्धी कार्य
- सूचनाको हक कार्यान्वयनमा सहयोग र अनुगमन
- सूचना आयोग, राष्ट्रिय सर्तकता केन्द्र, अखितयार दुरुपयोग अनुसन्धान आयोग आदीको सम्पर्क गर्ने कार्य
- अन्य कार्य

#### छ) विधायन सम्बन्धी कार्य

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीकरण प्रतिको संरक्षण, प्रकासन र अभिलेख व्यवस्थापन।
- विधायन सम्बन्धी अन्य कार्य ।

#### १.२ सार्वजनिक खरीद ईकाइ

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय



- गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति तथा आभ्नो स्वामित्वमा रहेको भवन, सडक, पसल, व्यवसाय, पब्लिक, उद्योग, खानी तथा खनीज, बन्जस्ता प्राकृतिक स्रोत आदिको एकीकृत विवरणसहितको अद्यावधिक अभिलेख
  - सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन ।
  - खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान आमदानी बांधने ।
  - कार्यालय सामान र निर्माण सामग्री नियमानुसार सोभै कोटेशन, टेपडरद्वारा आपूर्ति गर्न शाखा प्रमुख मार्फत कारवाही चलाउने, निकासा बमोजिम खरिद गर्ने दाखिला गर्ने र वितरण गर्ने ।
  - नगदी, रसिद, छपाई गराउने तथा राजश्व उपशाखालाई उपलब्ध गराउने ।
  - आवश्यक परेमा निर्माण सामग्रीको ढुवानीको व्यवस्था मिलाउने ।
- सामान खरिदको बिल भुक्तानीको लागि दाखिला गरेको प्रमाण सहित आर्थिक प्रशासन शाखामा पठाउने ।

### १.३ राजश्व प्रशासन ईकाइ

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सेवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन, एकीकृत सम्पत्ति कर सम्बन्धी
- कानून बमोजिम ढुंगा, गिट्टी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लोजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जम्पिङ, जिपभलायर, च्याम्पिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीधट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय



- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

#### १.४) दर्ता/चलानी तथा सोधपुछ ईकाइ

- कार्यालयमा प्राप्त पत्रहरु दर्ता गरी सम्बन्धित शाखा/उपशाखा/इकाईमा पठाउने
- कायालयबाट बाहिर जाने चिठ्ठी पत्र एवं सूचनाहरु चलानी गर्ने ।
- चिठ्ठी पत्रहरु लगायत कार्यालयबाट अन्यत्र पठाउने विवरणहरूलाई सुव्यवस्थित रूपमा पठाउने कार्य गर्ने ।
- आमनो इकाईको अभिलेख, कार्यालयको छाप र पदाधिकारीहरूको छाप सुरक्षित राख्ने
- सेवाग्रहीले गाउँपालिकाको काम सम्बन्धमा मागेका जानकारी दिने तथा सोधपुछ तथा ज्ञाति भक्षण को रूपमा समेत काम गर्ने ।
- शाखा प्रमुखले तोकेका इकाईसंग सम्बन्धित अन्य कामहरु गर्ने ।

#### १.५. योजना तथा अनुगमन उपशाखा

##### (क) योजना तर्जुमा कार्यान्वयन तथा उपभोक्ता परिचालन सम्बन्धी कार्य

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अत्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको गठन परिचालन र, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- योजनाहरूको संभौता, ठेक्कापट्टा, सूचना प्रकाशन आदी
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
- योजनाहरूको संभौता, कार्य सम्पन्न, अनुगमन आदी
- मानव संसाधन विकासका लागि अत्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम व्यवस्थापन र संचालन
- बैदेशिक, बिकास सहायता संस्था संग समन्वय, सहजीकरण, अनुगमन
- गाउँपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

##### (ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन
- बिषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन
- समिक्षा, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्य

#### (ग) सार्वजनिक निजी सामेदारी

- स्थानीय सार्वजनिक-निजी सामेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी सामेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक सामेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन
- पर्यटन विकास र पूर्वाधार सम्बन्धी सामेदारी कार्य ।

१.६ तोकिए बमोजमका अन्य कार्यहरु ।

### २. आर्थिक प्रशासन शाखा

#### मुख्य कार्य विवरण

##### १. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमनमा समन्वय र सहयोग
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरणको अभिलेख, संरक्षण र व्यबस्थापन
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- लगानी र लाभांशको व्यबस्थापन (जनसहाभगिता तथा सामुदायिक लगानीको अभिलेख समेत)
- सम्पुर्ण कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- लेखापरिक्षण र बेरुजु फछ्यौट सम्बन्धी सम्पुर्ण कार्य
- सबै खालका आम्दानी तथा खर्च खाताहरूको अभिलेख व्यबस्थापन र संरक्षण
- आर्थिक पारदर्शिता, मितव्ययिता, औचित्यतता कायम गर्ने सम्बन्धी कार्य
- योजना तथा कार्यक्रमहरूको कार्यान्वयन एबं भुक्तानीमा सहयोग र समन्वय
- गाउँपालिका भित्रका सम्पुर्ण खर्च र आम्दानीका अभिलेख व्यबस्थापन ।
- आर्थिक प्रशासन र व्यबस्थापन सम्बन्धी अन्य विषय सम्बन्धी कार्यहरु ।

### ३. पूर्वाधार विकास शाखा

#### मुख्य कार्य विवरण



### (३.१) सडक तथा अन्य पूर्वाधार विकास ईकाई

#### (क) सडक तथा अन्य पूर्वाधार

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको स्ट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यबस्थापन र नियमन
- ट्रूली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैंडिंगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

#### (ख) जलविद्युत, उर्जा, सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

#### (ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय योजना निर्माण तथा कार्यान्वयन
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन

- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

#### (क) भू-उपयोग तथा वस्ती विकास

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यबस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यबस्थापन
- आभ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोबास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

#### (ख) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्लेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

#### (ग) भवन तथा भवन सहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन सहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,
- भवन तथा भवन सहिताको कार्यान्वयन, भुकम्प प्रतिरोधी पुर्वाधार तथा घर भवन निर्माणमा सहजीकरण र सहयोग ।

#### (३.३) खानेपानी तथा सरसफाई स्वच्छता (वास)इकाइ



- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

### **३.४ अन्य कार्यहरू**

- गाउँपालिका भित्रका ईन्जीनियरिङ कार्यसंग सम्बन्धीत आयोजना, योजनाहरूको पुर्वाधार निर्माण सम्बन्धी प्रस्तावना तयार, गुरुयोजना निर्माण, पुर्वसंभाव्यता अध्ययन, विस्तृत संभाव्यता अध्ययन, सर्वे, लागत स्टेमेट तयारी, प्राविधिक मूल्यांकन, चेकजाच अनुगमन र निर्माण कार्यको ठेकका सम्बन्धी संभौता, इ-विडिङ लगाएत सम्पूर्ण प्राविधिक कार्य सम्बन्धी कार्यमा सहयोग, समन्वय र सहजीकरण ।
- योजना तर्जुमा तथा योजना कार्यान्वयनमा गाउँपालिका र वडा कार्यालयसंग समन्वय र सहजीकरण ।
- गाउँपालिकालाई ढंगा शिटि, वालुवा माटो, जस्ता नदिजन्य पदार्थ, खनिज जन्य पदार्थ जस्ता प्राकृतिक श्रोतहरूको व्यबस्था गरी गाउँपालिकाको आन्तरिक आय बढ़ाविसंग सम्बन्धीत कार्यमा सहयोग र सहजीकरण ।
- अन्य कार्यालयले तोके बमोजिसका अन्यकार्यहरू ।

## **४. कृषि विकास शाखा**

### **मुख्य कार्य विवरण**

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषि सम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन



- कृषक समूह निर्माण, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्गठन संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्राविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषक समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यबस्थापन
- कृषि प्रविधि आयत, सहजीकरण र व्यबस्थापन
- उन्नत वित्तविजन आयत, उत्पादन, वितरण
- कृषि निति निर्माणमा सहजीकरण र समन्वय
- कृषि स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

#### ५. पशु सेवा शाखा

#### मुख्य कार्य विवरण

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्द्री बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशु विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन, अनुगमन, नियमन र प्रतिबेदन कार्य
- पशुपन्द्रीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्द्री चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यबस्थापन
- पशुपन्द्री सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्द्री सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- पशु सम्बन्धी औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- पशु समूह निर्माण, सहकारी र पशु सेवा सम्बन्धी स्थानीय सङ्गठन संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- पशु विकास सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- पशु सेवा सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा पशु सम्बन्धी सूचनाको प्रचारप्रसार
- पशु समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यबस्थापन



- किसान कल सेन्टरको व्यबस्थापन
- पशु प्रविधि आयत, सहजीकरण र व्यबस्थापन
- पशु सेवा सम्बन्धी निति निर्माणमा सहजीकरण र समन्वय
- पशु सेवा स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

## ६ शिक्षा, युवा तथा खेलकुद शाखा

### मुख्य कार्य विवरण

#### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूको व्यबस्थापन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूका बैठक व्यवस्थापन र सहजीकरण कार्य ।
- विद्यालयको नक्साङ्कलन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मरमत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन, व्यवस्थापन, नियमन र अनुगमन
- शिक्षा सम्बन्धी निति निर्माण, कानुन तर्जुमा, सहयोग र सहजीकरण
- बिधालय शिक्षक कर्मचारीहरूको शिक्षा प्रशासनर अभिलेख व्यबस्थापन,
- आधारभूत तथा माध्यमिक शिक्षक कर्मचारीहरूको व्यबस्थापन नियमन र सिफारिस सम्बन्धी कार्य
- वालशिक्षा, बालकलवको दर्ता, व्यस्थापनमा सहयोग र सहजीकरण
- संस्थागत विधालयहरूको अभिलेख व्यबस्थापन, रेखदेख, अनुगमन र नियमन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका सम्बन्धी कार्य ।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
- बिधालय अनुगमन कार्य,
- शैक्षिक गतिविधिहरूको प्रतिबेदन तथारी र समिक्षा सम्बन्धी कार्य



- अन्य तोकिएका कार्यहरु

**(ख) युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप**

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगीता आयोजना र सहभागीता, समन्वय, सहजीकरण
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
- खेलकुद प्रतियोगित सम्बन्धी सम्पुर्ण प्रशासनिक कार्य
- युवा सम्बन्धी निति कार्यक्रम निर्माण कार्यान्वयनका बिषयहरु
- युवा समुह दर्ता, नविकरण, खारेजी सम्बन्धी कार्य
- युवा सम्बन्धी निति, नियम, र कानून निर्माणमा सहयोग र समन्वय
- युवा लक्षित सम्पुर्ण कार्यक्रम तर्जुमा, व्यबस्थापन र नियमन
- युवा तथा खेलकुद विकास समितिलाई सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरु ।

## ७. स्वास्थ्य शाखा

### मुख्य कार्यविवरण

**(क) आधारभूत स्वास्थ्य तथा सरसफाई**

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबंद्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण



- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिम स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- स्वास्थ्य सरसफाई सम्बन्धी तालिक, अभिमुखिकरण कार्य संचालन र व्यवस्थापन
- माहिला स्वास्थ्य, बाल स्वास्थ्य सम्बन्धी कार्यहरु
- भ्याक्सीन व्यवस्थापन, संचालन र अनुगमन
- औषधि वितरण व्यवस्थापन
- ल्याव सम्बन्धी कार्यको व्यवस्थापन, अनुगमन र प्रतिबेदन
- गर्भवति, सुत्करी, सम्बन्धी सम्पुर्णकार्यहरु र सो व्यवस्थापन नियमन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- गाउँपालिका स्तरीय निति निर्माण, कानून निर्माण र प्रतिबेदन तथारी सम्बन्धी कार्यमा सहयोग र सहजीकरण
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।
- स्वास्थ्य संस्थाहरुमा नियमानुसार गर्नु पर्ने कार्यहरुको नियमन, अनुगमन
- स्वास्थ्य सम्बन्धी दैनिक प्रशासनिक कार्य
- तोकिए बमोजिमका अन्य कार्यहरु

#### ख) आयुर्वेद तर्फ

- आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धीत निती, कार्यक्रम तथा योजना तयार गरि लागू गर्ने ।
- जनताको स्वास्थ्यसँग प्रत्येक्ष्य जोडिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई विस्तार गर्दैउत्क सेवालाई वैज्ञानिक व्यवस्थापन गर्ने ।
- जनताको उच्च स्वास्थ्य प्राप्त गर्ने दैनिक योग, समुचित आहार-विहार तथा स्वस्थवृत्त पालना गर्नेर विकृत जिवनशैली परिवर्तन गर्ने कार्यक्रमहरु व्यवस्था गर्ने ।
- स्थानीय स्तरको जडिबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरि स्थानीय स्तरकै जनतालाई प्रयोग गरी स्थानीय जनतालाई नै स्वस्थ पार्ने कार्यक्रमको योजना तयार गरि कार्यक्रम लागू गर्ने वातावरण निर्माण गर्ने ।
- विकृत जिवनशैलीजन्य र अन्य दिर्घ रोगहरूगाट पिडीत जनताको स्वास्थ्य परिक्षण र प्रभावकारी उपचार सेवाको प्रवर्त्य मिलाउने ।
- स्थानीय स्तरका कृषकलाई उपचारप्रयोगी जडिबुटी संरक्षण सम्बर्धन र खेति प्रणालीलाई प्रोत्साहन गरि जनताको आय आर्जनमा सुधार गर्ने ।



- संविधानसभा व्यवस्था भएअनुसार प्रत्येक जागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवामा आयुर्वेद तथा वैकल्पिक चिकित्सासेवाबाट क्सैलाइ पनि बिच्छित गर्न नपाउने व्यवस्था मिलाउने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- विभिन्न संघ-संस्था तथा कार्यालयहरूसँग समन्वय गर्ने ।
- अन्य विबिध स्वास्थ्य सेवा सम्बन्धी कार्यहरू गर्ने ।
- तोकिए बमोजिमका अन्य कार्यहरू

## ट. सामाजिक विकास तथा कार्यक्रम शाखा

### मुख्य कार्यविवरण

#### ट.१ कानून न्याय तथा मानव अधिकार प्रवर्द्धन ईकाइ

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन ।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य ।
- न्याय तथा कानूनी राज्यको परिचालन ।
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन र अन्य तोकिएका कार्य

#### ट.२ लक्षित बर्ग तथा कार्यक्रम व्यवस्थापन ईकाइ

- विभिन्न लक्षित बर्ग सम्बन्धी कार्यक्रमहरूको समन्वय गर्ने, सहजीकरण गर्ने
- विभिन्न कार्यक्रमहरू वीच समन्वय गर्ने
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको गरिवी निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना र अन्य र अन्य तोकिएका कार्य ।

#### ट.३ वन बातावरण तथा विपद व्यवस्थापन ईकाइ

##### (क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण

- वन, जड्डल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्वर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन



- निजी तथा व्यवसायिक वनको प्रबद्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा बृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रबद्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीउ बर्गेचा स्थापना, व्यवस्थापन र प्रबद्धन
- नसरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबद्धन, व्यवस्थापन र अन्य तोकिएका कार्य

#### (ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम र अन्य तोकिएका कार्य

#### (ग) विपद् व्यवस्थापन, बारुण घन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन



- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जाँचिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली र अन्य तोकिएका कार्य

## ८.४ सहकारी, गैसस तथा संघसंस्था परिचालन ईकाइ

### क) सहकारी सम्बन्धी कार्य

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन र अन्य तोकिएका कार्य।

### ख) गैर सरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय र अन्य तोकिएका कार्य।

## ८.५) संस्कृति, पर्यटन तथा उद्योग व्यबसाय प्रवर्द्धन ईकाई

### क) उद्योग तथा खानी तथा खनिज सम्बन्धी कार्य

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन



- सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन।
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- दुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीदुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्,
- दुङ्गा, गिटी, बालुवा, माटो, खरीदुङ्गा, फायर क्लेस्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
- अन्य तोकिएका कार्य

#### **ख) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबर्द्धन**

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्घर्षालयको संरक्षण, सम्भार, प्रबर्द्धन र विकास
- परम्पराग्रत सुप्राप्ति चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको परिव्याप्ति, संरक्षण र प्रबर्द्धन
- पुरातात्त्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबर्द्धन र विकास र अन्य तोकिएका कार्य

#### **(८.६) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता**

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य र प्रतिबद्धन
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन र बैकिङ्ग कार्य
- आधुनिक प्रविधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन र अन्य तोकिएका कार्य ।

#### **(८.७) रोजगार प्रबर्द्धन तथा गरिबी न्यूनीकरण ईकाइ**

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार परिवानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन



- पहिचान भएका गरिब घरपरिवार एवं लाक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी कार्य र अन्य तोकिएका कार्य

#### (ट.ट) महिला, बालबालालिका तथा समाज कल्याण ईकाइ

##### क) लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट र अन्य तोकिएका कार्य

##### ख) बालबालिका, किशोर किशोरी तथा युवा

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्चाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास, क्षमता विकास, तालिम संचालन र गोष्ठि आयोजना र अन्य तोकिएका कार्य

##### ग) अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब/मन्द्य, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असत्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन



- अपाङ्गता भएका व्यक्ति तथा असहायका लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन, नियमन
- अपाङ्गता भएका व्यक्ति र असत्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला, अनाथ बालवालिका सम्बन्धी आवश्यक कार्य र अन्य तोकिएका कार्य

#### ट.५) अन्य कार्यहरु

##### (क) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा अनुगमन, नियमन
- बजार तथा हाट बजार व्यवस्थापन,
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण, सरसफाई कार्यक्रम संचालन,
- होटल, लज, रेस्टुरा होमस्टे संचालन, व्यबस्थापन, अनुगमन, नियमन
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन र अन्य तोकिएका कार्य।

#### ५ . आन्तरिक लेखापरीक्षण शाखा

##### मुख्य कार्यविवरण

- आर्थिक प्रशासन शाखालाई आवश्यक सहयोग, सुभाव प्रदान
- आर्थिक प्रशासन व्यस्थापनमा नितिगत सुभाव, सहयोग र सल्लाह प्रदान
- आन्तरिक तथा पूर्व लेखापरीक्षण सम्बन्धी कार्य र प्रतिबेदन तयार
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापलन सम्बन्धी क्षमता विकास कार्य, तालिम र सहजीकरण
- लेखापलन सम्बन्धी कार्यको सहयोग, सहजीकरण र समन्वय सम्बन्धी कार्य
- आर्थिक पारदर्शिता, मितव्ययीतता, औचित्यताको परिक्षण र प्रतिबेदन सम्बन्धी कार्य
- बेरुजु फ्रैंचाइट सम्बन्धी कार्य र सो कार्यमा आर्थिक प्रशासन शाखालाई सहयोग र समन्वय
- बेरुजु अभिलेख व्यबस्थापन
- कार्यालयलाई आर्थिक प्रशासन सम्बन्धी नितिगत व्यबस्थामा गाउँपालिकालाई सहयोग
- बार्षिक र चौमासिक आन्तरिक लेखापरीक्षण प्रतिबेदनको तयार, सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरु



## १०) सूचना प्रविधि शाखा

### मुख्य कार्यविवरण

#### (क) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आभ्मनो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आभ्मनो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
- बिधुतिय शासन सम्बन्धी नीति, कानून, योजना कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य
- भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य
- सूचना प्रविधि र विकास सम्बन्धी अन्य कार्य
- भौगर्भिक नक्सा प्रकाशन

#### (ख) तथ्यांक व्यवस्थापन

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण र व्यबस्थापन
- आधारभूत तथ्यांक संकलन र व्यबस्थापन : जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्बाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापार, व्यवसायको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- बिषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- बिभिन्न पुस्तक, पत्रिका, प्रोफाईल, योजना दस्तावेज, ऐन नियम तथा कानून कार्यविधिहरूको प्रकाशनमा सहयोग र समन्वय



- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अनिलेख (प्रोफाईल) व्यबस्थापन
- गाउँपालिका भित्रको तथ्यांक संकलन व्यबस्थापन, अद्यावधिक सम्बन्धी सम्पुर्ण कार्य ।
- अन्य तोकिए बमोजिमका कार्यहरु ।

## ११. बडा सचिवहरुको कार्यविवरण

### मुख्य कार्यविवरण

#### १. बडा समितिबाट सम्पादन हुने निम्न कार्यहरुमा सहयोग, समन्व र सहजीकरण गर्ने कार्यहरु

##### (क) बडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने कार्यहरु:

- आभ्नो बडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सतल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ती जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको बडाको पाश्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

##### (ख) बडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने कार्यहरु

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा बडाभित्र सञ्चालन हुने योजनाहरुका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- बडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

##### (ग) बडाका विकास निर्माणका कार्यहरु गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्रबालक्लब तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- बडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरुलाई बि.सि.जि., पोलियो, भिटामिनको व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- बडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- बडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,



- घरबाट निकास हुने फोहरैमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीका निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपांची विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भूलिकने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकूद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालकलव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विशुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्यविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असत्क बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ) कानून बमोजिमका नियमन कार्य गर्ने:

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन सहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,



- खाद्याल्न, माछा, मासु, तरकारी, फलफल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबढ्दि गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास सामुदारहरुसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

#### (ङ) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
  - वडा भित्रको व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
  - आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
  - नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
  - स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
  - स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।

#### च) वडा अध्यक्षले गर्ने निम्न सिफारिसमा सहयोग गर्ने

- नाता प्रमाणित सम्बन्धी कार्य
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस सम्बन्धी कार्य
- बहाल करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- कोठा खोल रोहबरमा बस्ने सम्बन्धी कार्य
- मोही लगत कटाको सिफारिस सम्बन्धी कार्य
- घरजग्गा करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- जन्म मिति प्रमाणित सम्बन्धी कार्य
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस सम्बन्धी कार्य
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस सम्बन्धी कार्य
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित सम्बन्धी कार्य
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस सम्बन्धी कार्य
- अझेजी माध्यममा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य
- घर पाताल प्रमाणित गर्ने सम्बन्धी कार्य
- व्यक्तिगत विवरण प्रमाणित सम्बन्धी कार्य
- पुर्जामा घर कायम गर्ने सिफारिस सम्बन्धी कार्य
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश सम्बन्धी कार्य
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस सम्बन्धी कार्य
- जग्गा धनीपूर्जा हराएको सिफारिस सम्बन्धी कार्य
- कागज र मन्जुरीनामा प्रमाणित सम्बन्धी कार्य



- किताकाट गर्न सिफारिस सम्बन्धी कार्य
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने सम्बन्धी कार्य
- जीवितसँगको नाता प्रमाणित सम्बन्धी कार्य
- हकवाला वा हकदार प्रमाणित गर्ने सम्बन्धी कार्य
- नामसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जग्गाको हक सम्बन्धमा सिफारिस सम्बन्धी कार्य
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन सिफारिस सम्बन्धी कार्य
- उद्योग ठाउँसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जीवित रहेको सिफारिस सम्बन्धी कार्य
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने सम्बन्धी कार्य
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सम्बन्धी कार्य
- विद्यालयको कक्षा थप गर्न सिफारिस सम्बन्धी कार्य
- पालन पोषणको लागि सिफारिस सम्बन्धी कार्य
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस सम्बन्धी कार्य
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित सम्बन्धी कार्य
- विद्यालय ठाउँ सारी गर्न सिफारिस सम्बन्धी कार्य
- धारा तथा विद्युत जडानको लागि सिफारिस सम्बन्धी कार्य
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित सम्बन्धी कार्य

## २. अन्य कार्यहरू

- वडा अध्यक्षको निर्देशन अनुसार वडा समितिको बैठक बोलाउने र सहभागी हुने ।
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरी बैठकमा पेश गर्न सहजीकरण गर्ने
- वडा समिति, गाउँसभा र गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्ने।
- वडा कार्यालयको दैनिक प्रशासनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालयले तोकिएका अन्य कार्यहरू गर्ने ।

## ८. आर्थिक वर्ष ०७७/०७८ को आय-ब्यय विवरण ।

### क) आन्तरिक आय

आम्दानी शीर्षक	अनुमान रु	आय रु
११३१३ एकीकृत सम्पत्ति कर	८०००००	२८६९५८.३४
११३१४ भुमिकर/मालपोते	१२०००००	२६७१६७४
११३२१ घरवहाल कर	३५००००	१९४,४६५.८८

११६९१ अन्य कर	४६६५०००	१८०७८५५.७६
१४२२१ न्यायिक दस्तूर	५,०००	५,२१०
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	२१५०००	८८,४०२
१४२४३ सिफारिश दस्तुर	६०००००	१००६३०७.११
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	४०,०००	११२१०२.६६
१४२४५ नाता प्रमाणित दस्तुर	२०,०००	३३,३३१.५३
१४३१२ प्रशासनिक दण्ड, जरिवाना	५,०००	६२२५
१४५२९ अन्य राजस्व	०	२८५५८६९
१४६११ व्यवसाय कर	७०००००	३५२८९५
जम्मा	८६०००००	९४२१२९६।४
असुली प्रतिशत		१०९।५५



## ख) आर्थिक वर्ष ०७७/०७८ को आय-व्यय प्रगति (सारंश)

आ.व. : २०७७/७८ अवधी : २०७७/०४/०१-२०७८/०३/३१ रु. हजारमा

सि.नं.	स्रोत समूह	स्रोत	आय अनुमान	सञ्चित कोष			बजेट			निकासा			खर्च			वित्तिय प्र.	भौतिक प्र.
				आमदानी	ट्रान्सफर	मौजदात	चालु	पैंजीगत	जम्मा	चालु	पैंजीगत	जम्मा	चालु	पैंजीगत	जम्मा		
१	संघीय सरकार	समानिकरण अनुदान	८१९००	८१९००	८१९००	०	३३१९०	४८७०९	८१९९०	३३४९५	३१४७८	७२८९३	२८१५६	३१४७८	६७६३४	८४६	९२७९
२	संघीय सरकार	शस्तर अनुदान चालु	१८३०२५	१८२९६९	१८२९६९	०	१४८४७९	३४५४६	१८३०२५	१३६७९६	३२५०२	१६९२९८	१२२७९६	३२५०२	१५५२९८	८४९	९१७३
३	संघीय सरकार	समपुरक अनुदान चालु	२,५५५	२५५५	२५५५	०	०	२५५५	२५५५	०	२५५५	२५५५	०	२५५०	२५५०	९१८	९१८
४	संघीय सरकार	राजस्व बाँडफाँड	७२,००७	५९,४४२	५९,४४२	०	६५६०७	६४००	७२००७	४९,६०६	६०००	५५६०६	४९,६०६	३६३०	५३२३६	७३९	९५७४
५	प्रदेश सरकार	समानिकरण अनुदान	५,०६८	५०६८	५०६८	०	२३९८	२६७०	५०६८	२३९८	२६६९	५०६७	१४२४	२३०७	३७३१	७३६	७३६३
६	प्रदेश सरकार	शस्तर अनुदान चालु	१६,८५०	१६८२३	१६८२३	०	६८५०	१००००	१६८५०	५९१६	९९४६	१५८६२	५९१६	९९४६	१५८६२	९४१	१००
७	प्रदेश सरकार	विषेश अनुदान चालु	६,०००	६०००	६०००	०	१५००	४५००	६०००	१२७१	३६३५	४९०६.००	१२७१	३६३५	४९०६	८१८	१००
८	प्रदेश सरकार	समपुरक अनुदान चालु	१५,०००	१५४३१	१५४३१	०	३०४०	११९६०	१५०००	२०५३	१०४७१	१२५२४	२०५३	१०४७१	१२५२४	८३५	१००
९	प्रदेश सरकार	राजस्व बाँडफाँड	३,३४३	४५९९	३८८८	७११	६७३	२६७०	३३४३	६५०	३२१५	३८६५	६५०	२२५०	२९००	८६७	७५०३
११	अन्तरिक श्रोत	आन्तरिक श्रोत	२९,९९८	३१६४४	२६०२१	५६२३	१६३१२	१३६०५	२९९१७	१२४९२	१२४२०	२४९१२	१२४९२	९५९२	२२०८४	७३८	८८६५
<b>जम्मा</b>				४९५६६७	४०६४३४	४००१००	६३३४	२७८०५१	१३७६९६	४१५६६७	२४४६०२	१२०३४०	३६४९४२.०	२२४३७०	११३८७६	८१४	९२६७

# ९. आर्थिक वर्ष २०७८/०७९को आय अनुमान र हाल सम्मको खर्च विवरण ।



## क) आय अनुमान विवरण

आ.व. २०७८/७९

शीर्षक	आ.व. २०७८/७९को अनुमान
<b>आयः</b>	
१ नेपाल सरकार	३४९६९५०००.००
वित्तिय समानीकरण	८५७०००००
राजस्व बाँडफाँडबाट प्राप्त रकम संघीय सरकार	७२५९५०००
सशर्त अनुदान	१६२६०००००
विशेष अनुदान	८३०००००
समपुरक	१२५०००००
२ प्रदेश सरकार	३९३०४७३३
राजस्व बाँडफाँडबाट प्राप्त रकम प्रदेश सरकार	५७८८७३३
वित्तिय समानीकरण	३९७२०००
सशर्त अनुदान	८५४४०००
विशेष अनुदान	६००००००
समपुरक अनुदान	१५००००००
३ संघ संस्था साझेदारी	५५८६०३०
हेफर प्रोजेक्ट नेपाल	४५४३९६७
हरप्लेस नेपाल	१४६३००
मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र	८९५७६३
४ सामाजिक सुरक्षा भत्ता	४६५०००००
५ आन्तरिक आम्दानी	१२००००००
६ गत वर्षको बचत	२०९४७४८५
कुल जम्मा	४६५९५३२४८

क्षेत्रगत बजेट विनियोजन २०७८/०७९

सि.न.	बिषयगत क्षेत्र	बजेट रु	कैफियत
१	सामाजिक विकास क्षेत्र		



१.१	स्वास्थ्य सेवा		४९६५०००	
१.२	शिक्षा क्षेत्र		२९१३४४८५	
१.३	लैंगिक समानता तथा सामाजिक समावेशी करण		३१६००००	
१.४	न्यायिक समिति व्यबस्थापन		४०००००	
१.५	छोरी पेवा कार्यक्रम		१२०००००	
१.६	दिर्घरोग स्वास्थ्य सहायता कार्यक्रम		६०००००	
१.७	विपन्न असाहय सहायता कार्यक्रम		६०००००	
	<b>जम्मा</b>		<b>३९२५९४८५</b>	
२	<b>भौतिक पूर्वाधार क्षेत्र</b>			
२.१	सडक तथा पुल		६५७०००००	
२.२	भवन तथा शहरी विकास		३३५००००	
२.३	उर्जा/ विधुत		५०००००	
२.४	खानेपानी तथा सरसफाई		६३९५०००	
२.५	कन्टेन्जेन्सी खर्च		२००००००	
२.६	मर्मत संभार कोष		१०००००००	
	<b>जम्मा</b>		<b>७८९४५०००</b>	
३	<b>आर्थिक विकास</b>			
३.१	कृषि तथा पशु विकास कार्यक्रम		१०६५०००	
३.२	किसानसंग गाउँसरकार कार्यक्रम		२५०००००	
३.३	सिचाई पुर्वाधार		१५०००००	
३.४	संस्कृति र पर्यटन विकास		१३५००००	
	<b>जम्मा</b>		<b>६४१५०००</b>	
४	<b>वातावरण तथा विपद व्यबस्थापन</b>			
४.१	तारजाली खरिद तथा वितरण		३०००००	
४.२	विपद व्यबस्थापन कोष		४००००००	
	<b>जम्मा</b>		<b>४३०००००</b>	
५	<b>संस्थागत विकास, सेवा प्रबाह र शुसासन</b>			
५.१	सरुमारानी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना ( हेफर प्रोजेक्ट साझेदारी )		१९५४३९६७	
५.२	साझेदारी कार्यक्रम		४००००००	
५.३	विभेद तथा बच्चितिकरणमा परेका समुदाय उत्थान कार्यक्रम		८३०००००	
५.४	अन्य कार्यक्रमहरू		१६५००००	
५.५	संघसंस्थाको सहयोग कार्यक्रम		१०४२०६३	
५.६	गिरी वालुवाको रोयलटी फिर्ता		२४०००००	
	<b>जम्मा</b>		<b>३६९३६०३०</b>	

६	मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम	६००००००	
७	संघिय शासर्त अनुदान तर्फका कार्यक्रम	१६२६०००००	
८	प्रदेश शासर्त अनुदान तर्फका कार्यक्रम	८५४४०००	
९	सामाजिक सुरक्षा कार्यक्रम	४६५०००००	
१०	चालु प्रशासनिक र पुजीगत	७६४५३७३३	
	कुल जम्मा	४६५९५३२४८	

## ख) खर्च प्रगति विवरण

चालु आ.ब. २०७८/७९ को श्रावण देखी असोज मसान्त सम्मको खर्च विवरण

आय

आय			
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	मौजदात
संघीय सरकार	२६,९१,००,०००	६,९२,९१,६४२	१९,९८,०८,३७८
१३३११ समानिकरण अनुदान	८,५७,००,०००	२,१४,२५,०००	६,४२,७५,०००
१३३१२ शसर्त अनुदान चालु	१४,६९,००,०००	४,७८,६६,६४२	९,९०,३३,३५८
१३३१३ शसर्त अनुदान पुँजीगत	१,७७,००,०००	०	१,५७,००,०००
१३३१४ विषेश अनुदान चालु	८३,००,०००	०	८३,००,०००
१३३१७ समपुरक अनुदान पुँजीगत	१,२५,००,०००	०	१,२५,००,०००
प्रदेश सरकार	३,३५,१६,०००	०	३,३५,१६,०००
१३३११ समानिकरण अनुदान	३९,७२,०००	०	३९,७२,०००
१३३१२ शसर्त अनुदान चालु	८५,४४,०००	०	८५,४४,०००
१३३१४ विषेश अनुदान चालु	६०,००,०००	०	६०,००,०००
१३३१६ समपुरक अनुदान चालु	१,५०,००,०००	०	१,५०,००,०००
राजस्व बाडफाड	७,८३,०३,७३३	१,०४,२६,०१३.८६	६,७८,७७,७१९.१४
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	३,६२,५७,५००	१,०४,२६,०१३.८६	२,४८,३१,४८६.१४
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	३,६२,५७,५००	०	३,६२,५७,५००
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	५७,८८,७३३	०	५७,८८,७३३
अन्तरिक श्रोत	३,७९,६८,२१३.६०	१३,२१,२२२.४१	३,६६,४८,९९१.९९
१११३१ सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	५,००,०००	१,०२,१७५.५०	३,१७,८२४.५०
११३१४ भुमिकर/मालपोत	४,००,०००	६,५४,१०३.८९	(२,५४,१०३.८९)
११३२१ घरवहाल कर	२,००,०००	४,६२०.६४	१,९५,३७९.३६
११६३२ अखेटोपहारमा लाग्ने कर	५०,०००	०	५०,०००
११६९१ अन्य कर	५,२०,०००	४१,०१०	४,७८,९९०



१४१५९ अन्य स्रोतबाट प्राप्त रोयल्टी	८५,००,०००	०	८५,००,०००
१४२२१ न्यायिक दस्तूर	५,०००	०	५,०००
१४२२४ परीक्षा शुल्क	३०,०००	१,०००	२९,०००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	१,००,०००	७,९५९	९२,०४९
१४२४३ सिफारिश दस्तुर	८,००,०००	२,५५,४१०.३८	५,४४,५८९.६२
१४२४५ नाता प्रमाणित दस्तुर	२५,०००	११,५३०	१३,५७०
१४२४९ अन्य दस्तुर	१,३०,०००	१,१५,८६१	१४,१३९
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	४०,०००	०	४०,०००
१४६११ व्यवसाय कर	७,००,०००	१,२७,६६०	५,७२,३४०
३२१२२ बैंक मौजदात	२,५९,६८,२१३.६०	०	२,५९,६८,२१३.६०
जम्मा	४१,८८,८७,९४६.६०	८,१०,३८,८७८.२७	३३,७८,४९,०६८.३३

## ब्यय

शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौजदात
चालु	३०,४७,०८,१४६.६०	४,६१,५४,४८०.१०	१५.१५	२५,८५,५४,४६६.५०
२११११ पारिश्रमिक कर्मचारी	१३,४९,३३,५१८	३,२३,१२,७०९.५०	२३.७७	१०,३६,२०,८१६.५०
२११२१ पोशाक	४,६०,०००	०	०	४,६०,०००
२११३१ स्थानीय भत्ता	१९,२६,०००	२,७९,५४०	१४.५१	१६,४६,४६०
२११३२ महगी भत्ता	१०,३२,०००	१,६२,०००	१५.७	८,७०,०००
२११३३ फिल्ड भत्ता	२,००,०००	०	०	२,००,०००
२११३४ कर्मचारीको बैठक भत्ता	६,००,०००	०	०	६,००,०००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१४,९४,७००	५३,७००	३.५९	१४,४१,०००
२११३९ अन्य भत्ता	१,००,०००	०	०	१,००,०००
२११४१ पदाधिकारी बैठक भत्ता	२०,००,०००	०	०	२०,००,०००
२११४२ पदाधिकारीअन्य सुविधा	७५,०४,०००	११,६७,५००	२६.२२	५५,३६,५००
२१२१२ कर्मचारीको योगदानमा आधारित नियुतभरण तथा उपदान कोष खर्च	६,००,०००	०	०	६,००,०००
२१२१४ कर्मचारी कल्याण कोष	४,००,०००	०	०	४,००,०००
२२१११ पानी तथा बिजुली	५,००,०००	०	०	५,००,०००
२२११२ संचार महसुल	८,०८,०००	३४,५००	४.२६	७,७३,५००
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	११,००,०००	१,३३,४७६.५०	१२.१३	९,६६,५२३.५०
२२२१३ सवारी साधन मर्मत खर्च	१२,००,०००	३४,६७५.६८	२.८९	११,६५,३२४.३२
२२२१४ विमा तथा नवीकरण खर्च	३,००,०००	५,०००	१.६७	२,९५,०००
२२२२१ मैशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	४,००,०००	०	०	४,००,०००
२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१३,००,०००	०	०	१३,००,०००

२२३११ मसलन्द तथा कार्यालय सामग्री	२३,८४,०००	८३,५८०	३.५	२३,०९,४२०
२२३१३ पुस्तक तथा सामग्री खर्च	१,००,०००	११,६७३	११.६७	६६,३४७
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	१६,४०,०००	०	०	१६,४०,०००
२२४११ सेवा र परामर्श खर्च	१०,००,०००	२,०७,९६०	२०.८	१७,९२,०४०
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	७,००,०००	०	०	७,००,०००
२२४१३ करार सेवा शुल्क	१,००,००,०००	१५,३३,७९६	१५.३४	८४,६६,२०४
२२४१९ अन्य सेवा शुल्क	६०,००,०००	१६,९३,५२०	२८.२३	४३,०६,४८०
२२५११ कर्मचारी तालिम खर्च	७,००,०००	१,००,०००	१४.२९	६,००,०००
२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	३०,०००	०	०	३०,०००
२२५२१ उत्पादन सामग्री / सेवा खर्च	२५,०००	०	०	२५,०००
२२५२२ कार्यक्रम खर्च	५,८१,४२,०००	४४,८०,८६९	७.७१	५,३६,६१,५३१
२२५२९ विविध कार्यक्रम खर्च	४,४२,७६,०००	११,४५,७९०	२.५९	४,३१,३०,२१०
२२६११ अनुगमन, मूल्यांकन खर्च	१५,९८,०००	०	०	१५,९८,०००
२२६१२ भ्रमण खर्च	२३,६८,०००	०	०	२३,६८,०००
२२६१३ विशेष व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	२,००,०००	०	०	२,००,०००
२२६१९ अन्य भ्रमण खर्च	१,००,०००	०	०	१,००,०००
२२७११ विविध खर्च	४१,५०,०००	१,५१,९५५	३.६६	३९,९८,०४५
२२७२१ सभा सञ्चालन खर्च	४,००,०००	०	०	४,००,०००
२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	३,३८,०००	१,६८,९९६	५०	१,६९,००४
२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	६,५३,०००	०	०	६,५३,०००
२५३१४ धार्मिक तथा सांस्कृतिक संस्था सहायता	५०,०००	०	०	५०,०००
२५३१५ अन्य संस्था सहायता	३,५०,०००	०	०	३,५०,०००
२६४१३ अन्य संस्थालाई संशर्त चालु अनुदान	४,००,०००	२०,०००	५	३,८०,०००
२७१११ सामाजिक सुरक्षा	८,०००	८,०००	१००	०
२७२११ छात्रवृत्ति	१८,२५,०००	०	०	१८,२५,०००
२७२१३ औषधीखरिद खर्च	२१,००,०००	०	०	२१,००,०००
२८१४२ घरभाडा	१०,००,०००	७४,०२५	७.४	९,२५,९७५
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	५,००,०००	०	०	५,००,०००
२८२११ राजस्व फिर्ता	३९,९०,८९४	०	०	३९,९०,८९४
२८२१९ अन्य फिर्ता	१६,२१,९१४.६०	१४,९१,६४२.४२	९१.९७	१,३०,२७२.१८
२८१११ भैपरी आउने चालु खर्च	२,००,०००	०	०	२,००,०००
पौङ्गीगत	११,४१,७९,०००	१४,६५५	०.०१	११,४१,६४,३४९
३११११ आवासीय भवन निर्माण/खरिद	३८,००,०००	०	०	३८,००,०००
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१,३९,००,०००	०	०	१,३९,००,०००

३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	३,००,०००	०	०	३,००,०००
३११२१ सवारी साधन	८,००,०००	०	०	८,००,०००
३११२२ मेशिनरी तथा औजार	९९,८४,०००	०	०	९९,८४,०००
३११२३ फर्निचर तथा फिक्चर्स	२०,००,०००	०	०	२०,००,०००
३११३४ पूँजीगत परामर्श खर्च	२,००,०००	०	०	२,००,०००
३११५१ सडक तथा पूल निर्माण	६,९२,००,०००	०	०	६,९२,००,०००
३११५३ विद्युत संरचना निर्माण	५,००,०००	०	०	५,००,०००
३११५५ सिंचाई संरचना निर्माण	९५,००,०००	०	०	९५,००,०००
३११५६ खानेपानी संरचना निर्माण	६०,४५,०००	०	०	६०,४५,०००
३११५८ सरसफाई संरचना निर्माण	३,५०,०००	१४,६५५	४.१९	३,३५,३४५
३११५९ अन्य सार्वजनिक निर्माण	१,२०,५०,०००	०	०	१,२०,५०,०००
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	५०,०००	०	०	५०,०००
३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	८०,००,०००	०	०	८०,००,०००
३११७२ पूँजीगत अनुसन्धान तथा परामर्श	९५,००,०००	०	०	९५,००,०००
जम्मा	४१,८८,८७,९४६.६०	४,६१,६९,९३५.१०	११.०२	३७,२७,९८,८९९.५०

## १० . गाउँपालिकाले निर्माण गरेका ऐन कानून, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:

### ऐनहरू

सि.नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका शिक्षा ऐन, २०७५	२०७५।०३।२१	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या १	
४	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या २	
५	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या ३	
६	सरुमारानी गाउँपालिका स्थानिय तह सहकारी ऐन २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ४	



७	सरमारानी गाउँपालिका सुशासन संचालन तथा व्यवस्थापन निति २०७५	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ५	
८	सरमारानी गाउँपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ६
९	सरमारानी गाउँपालिका न्यायिक समिति कार्यविधि ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ७
१०	सरमारानी गाउँपालिका आर्थिक ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या १
११	सरमारानी गाउँपालिका विनियोजन ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या २
१२	सरमारानी गाउँपालिका कृषि विकास तथा व्यवसाय प्रवर्द्धन ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ३
१३	सरमारानी गाउँपालिका पूर्वाधार विकास व्यवसाय सम्बन्धी ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ४
१४	सरमारानी गाउँपालिका औद्योगिक व्यवसाय ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ५
१५	सरमारानी गाउँपालिका सार्वजनिक निजि साझेदारी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ६
१६	सरमारानी गाउँपालिका संस्था दर्ता ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ७
१७	सरमारानी गाउँपालिका तथ्याक अभिलेख व्यवस्थापन ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ८
१८	सरमारानी गाउँपालिका वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ९
१९	सरमारानी गाउँपालिका आर्थिक ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या १
२०	सरमारानी गाउँपालिका विनियोजन ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या २
२१	सरमारानी गाउँपालिका आर्थिक ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या १
२२	सरमारानी गाउँपालिका विनियोजन ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या २

## कार्यविधि तथा निर्देशिकाहरू:

सरमारानी गाउँपालिका बाट लागू भएका कानूनहरूको विवरण (भाग २)						
सि. नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत



१	सरुमारानी गाउँपालिका ,गाउँ कार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि २०७४	२०७४।०४।०२	२०७४।०४।०२	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य विभाजन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य सम्पादन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ३	
४	सरुमारानी गाउँपालिका गाउँसभा संचालन कार्यविधि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ४	
५	सरुमारानी गाउँपालिका निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि नियमावलि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ५	
६	सरुमारानी गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ६	
७	सरुमारानी गाउँपालिकाको विपद कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ७	
८	सरुमारानी गाउँपालिकाको मर्मत संभार कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ८	२०७५।११।१९ मा संशोधन
९	सरुमारानी गाउँपालिकको विपन्न असाहय कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ९	
१०	सरुमारानी गाउँपालिकाको दिर्घ रोग स्वास्थ्य कोष कार्यविधि,२०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या १०	
११	सरुमारानी गाउँपालिकाको बर्थिड सेन्टरहरू बाट आकास्मिक रूपमा प्रेषण कोषको व्यवस्थापन कार्यविधि २०७५	२०७४।१२।१३	२०७४।१२।१३	२०७५।०३।२६	खण्ड १ संख्या ११	
१२	सरुमारानी गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या ३	
१३	सरुमारानी गाउँपालिकाको घ वर्गको निर्माण व्यवस्थापन ईजाजत पत्र सम्बन्धी कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या २	२०७५।७।२१ मा संशोधन
१४	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या १	
१५	सरुमारानी गाउँपालिका संस्थागत विद्यालय संचालन अनुमति कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या ४	
१६	सरुमारानी गाउँपालिका किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५	२०७५।०१।०४	२०७५।०१।०४	२०७५।०३।२६	खण्ड २ संख्या ५	



१७	सरुमारानी गाउँपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५	२०७५।०३।१७	२०७५।०३।१७	खण्ड २ संख्या ६	
१८	सरुमारानी गाउँपालिका लेखा समिति कार्यविधि २०७५	२०७५।०५।०७	२०७५।०५।०७	२०७५।०५।०७	खण्ड २ संख्या ७
१९	सरुमारानी गाउँपालिका स्वास्थ्य चौकी नभएका बडाहरूमा स्वास्थ्य संस्था संचालन व्यवस्थापन कार्यक्रम कार्य संचालन कार्यन्वयन निर्देशिका २०७५	२०७५।०५।२१	२०७५।०५।२१	२०७५।०५।२१	
२०	सरुमारानी गाउँपालिका व्यवसायदर्ता तथा नविकरण कार्यविधि, २०७५	२०७५।०६।२१	२०७५।०६।२३	२०७५।०६।२३	खण्ड २ संख्या ८
२१	सरुमारानी गाउँपालिका बजार अनुगमन निर्देशिका २०७५	२०७५।०७।१८	२०७५।०७।२७	२०७५।०७।२७	खण्ड २ संख्या ९
२२	सरुमारानी गाउँपालिका सामुदायिक बन साफेदारी कार्यक्रम कार्यविधि, २०७५	२०७५।०७।१८	२०७५।०७।२८	२०७५।०७।२८	खण्ड २ संख्या १० २०७५।१२।२ २ मा संशोधन
२३	सरुमारानी गाउँपालिका छोरी पेवा वचत कोष सञ्चालन कार्यविधि, २०७५	२०७५।०८।०६	२०७५।०८।०६	२०७५।०८।०६	खण्ड २ संख्या ११
२४	सरुमारानी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५	२०७५।०८।०६	२०७५।०८।०६	२०७५।०८।०६	खण्ड २ संख्या १२
२५	सरुमारानी गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५।०८।२३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १३
२६	सरुमारानी गाउँपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७५	२०७५।०८।२३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १४
२७	सरुमारानी गाउँपालिका शिक्षा योजना तथा शैक्षिक गुणस्तर सुधार कार्यान्वयन कार्यविधि, २०७५	२०७५।०९।२०	२०७५।०९।२०	२०७५।०९।२०	खण्ड २ संख्या १५
२८	सरुमारानी गाउँपालिका मेलमिलाप कार्यसंचालन कार्यविधि २०७५	२०७५।१२।०३	२०७५।१२।०३	२०७५।१२।०३	खण्ड २ संख्या १६
२९	सरुमारानी गाउँपालिकाको सान संग गाउँसरकार उत्पादन पकेट कार्यविधि २०७५	२०७५।१२।१२	२०७५।१२।१२	२०७५।१२।१२	खण्ड २ संख्या १७
३०	सरुमारानी गाउँपालिका साधारण नदिजन्य सामाग्री ढुङ्गा गिट्टी बालुवा उत्खनन् तथा निकासी सम्बन्धी कार्यविधि २०७६	२०७६।०९।३१	२०७६।०९।३१	२०७६।०९।३१	खण्ड ३ संख्या १
३१	सरुमारानी गाउँपालिका बडा न. २ को विपत्र तथा अशक्त बाल कल्याण कार्यक्रम कार्यविधि २०७६	२०७६।०९।३१	२०७६।०९।३१	२०७६।०९।३१	खण्ड ३ संख्या २

३२	सरुमारानी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७६	 २०७६।०३।१ १७	२०७६।०३।१ ७	२०७६।०३।१७	खण्ड ३ संख्या ३	
३३	सरुमारानी गाउँपालिका सुल्तेरी पोषण सहायता कार्यविधि २०७६	२०७६।०३।१ १७	२०७६।०३।१ ७	२०७६।०३।१७	खण्ड ३ संख्या ४	
३४	सरुमारानी गाउँपालिका अनाथ बालबालिका मासिक भत्ता कार्यविधि २०७६	२०७६।०३।१ १७	२०७६।०३।१ ७	२०७६।०३।१७	खण्ड ३ संख्या ५	
३५	सरुमारानी गाउँपालिका मध्यम अपांग सहायता कोष कार्यान्वयन कार्यविधि २०७६	२०७६।०३।१ २७	२०७६।०३।२ ७	२०७६।०३।१२७	खण्ड ३ संख्या ६	
३६	सरुमारानी गाउँपालिका स्वास्थ्य संस्था दर्ता अनुमति कार्यविधि २०७६	२०७६।०७। २९	२०७६।०७।२ ९	२०७६।०७।२९	खण्ड ३ संख्या ७	
३७	सरुमारानी गाउँपालिका ल्याव संचालन कार्यविधि २०७६	२०७६।०७। २९	२०७६।०७।२ ९	२०७६।०७।२९	खण्ड ३ संख्या ८	
३८	सरुमारानी गाउँपालिका घर बहाल कर व्यवस्थापन कार्यविधि २०७६	२०७६।१०। २८	२०७६।११।० १	२०७६।११।०१	खण्ड ३ संख्या ९	
३९	सरुमारानी गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७६	२०७६।१०। २८	२०७६।११।० १	२०७६।११।०१	खण्ड ३ संख्या १०	
४०	सरुमारानी गाउँपालिका गाउँपालिका शिक्षा निति २०७६	२०७६।१०। २८	२०७६।११।० २	२०७६।११।०२	खण्ड ३ संख्या ११	
४१	सरुमारानी गाउँपालिका जस्तापाता वितरण सम्बन्धी कार्यविधि २०७७	२०७७।०५। २८	२०७७।०५।३ १	२०७७।०५।३१	खण्ड ४ संख्या १	
४२	सरुमारानी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित सम्बन्धमा ।	२०७७।०५। २८	२०७७।०५।३ १	२०७७।०५।३१	खण्ड ४ संख्या २	
४३	सरुमारानी गाउँपालिका टेम्पो तथा अटोरिक्षा व्यवस्थापन निर्देशिका २०७७	२०७७।०८। ०९	२०७७।०८।१ २	२०७७।०८।११२	खण्ड ४ संख्या ३	
४४	सरुमारानी गाउँपालिका घर जग्गा नक्शा अभिलेखिकरण कार्यविधि २०७७	२०७७।०८। ०९	२०७७।०८।१ २	२०७७।०८।११२	खण्ड ४ संख्या ४	
४५	सरुमारानी गाउँपालिकाको साफेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७	२०७७।९।२८	२०७७।९।२८	२०७७।९।२८	खण्ड ४ संख्या ६	
४६	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७	२०७७।९।२८	२०७७।९।२९	२०७७।९।२९	खण्ड ४ संख्या ५	
४७	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७७	२०७७।१।२५	२०७७।१।२५	२०७७।१।२६	खण्ड ४ संख्या ७	
४८	बेरोजगार युवा लक्षित कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि, २०७७	२०७७।१।२७	२०७७।१।२७	२०७७।१।२७	खण्ड ४ संख्या ८	

४९	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ (प्रथम संशोधन २०७८)	०३/१०/२०७८	०३/१०/२०७८	०३/१०/२०७८	खण्ड ५ संख्या १	
५०	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधन २०७८)	२०७८/४/३२	२०७८/४/३२	२०७८/४/३२	खण्ड ५ संख्या २	
५१	मेलमिलाप केन्द्र संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	६/१०/२०७८	खण्ड ५ संख्या ३	
५२	स्थानीय वडा सभा र साझेदारी मन्चको गठन, तथा संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	६/१०/२०७८	खण्ड ५ संख्या ४	

## ११ .चालु आ.ब.को २०७८ असोज मसान्त सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण ।

- क) गाउँकार्यपालिकाको २ वटा बैठक सम्पन्न
- ख) गाउँपालिकाको पालिका स्तरीय अस्पतालको डिपीआर को अन्तिम प्रतिवेदन तयारी
- ग) गाउँपालिकाको संगठन सर्वेक्षण गरि सोको प्रतिवेदन तयारी
- घ) आ.ब. २०७७/०७८ को आन्तरिक तथा अन्तिम लेखा परिक्षण कार्य सम्पन्न
- ङ) योजना मर्मत उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण तालिम सम्पन्न
- च) यस गाउँपालिकाको कुल बेरुजु रु.८२११००० मध्ये आ.व. २०७७/०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार रु. ७०४४९२९८.४० ( ८४.६६ % बेरुजु फछ्यौट /बेरुजु सम्परीक्षण गरिएको छ )
- छ) यो गाउँपालिका चुरे संरक्षण क्षेत्रमा पर्ने भएकोले ढुङ्गा गिटी वालुवा जस्ता नदिजन्य पदार्थ उत्खनन र निकासी सम्बन्धमा प्रतिवेदन तयार गरि जिसस अनुगमन समितिमा पेश र सहमतिको लागी चुरेसंरक्षण समितिमा सहमतिको लागी आवश्यक प्रकृया अगाडी बढाएको ।
- ज) पञ्जीकरण सम्बन्धि अनलाईन घटना दर्ताको लागी वडा कार्यालयहरूलाई सहजीकरण गरिएको (व्यक्तिगत घटना दर्ताको प्रतिवेदन)

जिल्ला : प्युठान गा.पा/न.पा. : सरुमारानी दर्ता मिति देखि : २०७८-०४-०१ दर्ता मिति सम्म : २०७८-०६-३१

व डा नं.	जन्म				मृत्यु				सम्बन्ध	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	ज मा
	पुरु ष	महि ला	तेश्रो लि इग	ज म्मा	पुरु ष	महि ला	तेश्रो लिङ्ग	ज म्मा	जम्मा		दर्ता संख्या	सदस्य को संख्या	दर्ता संख्या	सदस्यको संख्या		
१	१८	२७		४५	३	४		७		१२				३	१२	६७
२	१५	१२		२७	३	५		८		९	७	३२	२	४		५३
३	१०	११		२१	५	४		९		८				१	३	३९
४	१७	१८		३५	४	३		७		७				३	१०	५२

५	१२	१२		२४	८	१	८	१०	८	४	२६		४५			
६	८	११		१९	९	५	१४		१०	१	१		४४			
जम्मा	८०	९१	०	१७१	३२	२२	०	५४	०	५४	७	३२	१४	५६	०	३००

झ) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको अनलाईन ईन्ट्रि/निवकरण/दर्ताको लागी वडा कार्यालयहरूलाई सहजिकरण/सामाजिक सुरक्षा कार्यक्रमहरूको प्रथम त्रैमासिक निकासाको लागी थैक संग समन्व्य र निकासा गरिएको

### निकासा/प्रगति विवरण

वडा नं.	१	२	३	४	५	६	जम्मा							
विवरण	संख्या	रकम	संख्या	रकम	संख्या	रकम								
जेष्ठ नागरिक ७० वर्ष माथी	१३०	१५०१३२०	१३०	१५३४६५३	१२९	१५१५७५०	८८	१०३९९८०	९६	११४२६४०	९५	११३७३२०	६६८	७८७१६६३
दलित जेष्ठ ७० वर्ष सुनी	३७	२७१३२०	३७	२८९९४०	२३	१७८३९२	११	८७६८०	१६	१२७६८०	७	५३२००	१३१	१००८३१२
एकल महिला ७० वर्ष सुनी	५२	४१४९६०	३८	३००५८०	३३	२६३३४०	३५	२७९३००	९९	१५१६२०	४९	३८३०४०	२२६	१७९२८४०
विधवा	८३	६२७२४७	५२	४०६९८०	४८	३८३०४०	५२	४०६९८०	३१	२३४८०	६३	४८४१२०	३२९	२७४२४४५
आशिक अपाङ्ग	१०	६३८४०	१३	८४८५४	१८	११४९१२	२५	१५६९९९	११	७०२२४	७	४४६८८	८४	५३५५०९
पुर्ण अपाङ्ग	११	१३१६७०	५	५९८५०	६	७९८२०	२	२३९४०	२	२३९४०	२	२३९४०	२८	३३५१६०
दलित बालबालिका	६७	९५८१०	६५	९७६३५	६९	१०४७२९	४५	६६००८	३४	४६५३४	३२	५०१७६	३१२	४६०८९२
लोपउन्मुख बालबालिका											१	९०००	१	९०००
लोपउन्मुख जातजाती											१७	२०३४९०	१७	२०३४९०
जम्मा	३९०	३१०६१६५	३४०	२७७४४९२	३२६	२६३१८३	२५८	२०६०९७९	२०९	१७९६७९८	२७३	२३८८९७४	१७९६	१४७५९३९९

अ) आ.ब. २०७७/०७८ को वार्षिक प्रगति विवरण तयार गरी समीक्षा कार्यक्रमको तयारी  
 थ) यस गाउँपालिकाका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूको जिन्सी निरक्षण सम्पन्न ।  
 थ) १७ वटा घरको घरनक्सा अभिलेखिकारण कार्यको सुरुवात  
 थ) गत वर्ष दर्ता भएको ३ वटा न्यायिक समितिबाट मेलमिलाप गर्ने कार्य सम्पन्न ।  
 थ) ८ वटा अपङ्ग परिचय पत्र वितरण, ३९ वटा नया व्यवसाय दर्ता र नविकरण १८५ वटाको गरिएको ।

ण) रु. १६,०९,९५०।७७ आन्तरिक आय संकलन कार्य भएको ।  
 आन्तरिक आयको विवरण २०७८/४/१ देखि २०७८/६/३१ सम्म

क्र. सं.	विवरण	गाउँकार्यपालिका को कार्यालय	१ नं वडा कार्यालय	२ नं वडा कार्यालय	३ नं वडा कार्यालय	४ नं वडा कार्यालय	५ नं वडा कार्यालय	६ नं वडा कार्यालय	जम्मा
१	सम्पत्ति कर - 11313	२१०	४९,६२०।५०	४७,५८६।००	१०,६६३।००	१७,५८१।००	२,५२८।००	७,९९४।००	१,३०,१८२।५०
२	व्यवसाय कर - 14611	१७०,१७०।००	३७५	२,३२५।००	०	६००	७००	०	१,८३,१७०।००
३	भुमि तथा मालपोत कर - 11314	३३।७	३३,२९।।।४१	३१,१३६।३२	१९,५९।।।४०	२६,५१५।८८	११,४९।।।३३	४२,९८।।।२२	१,६५,०४।।।७३
४	एकिकृत सम्पत्ती कर - 11313	०	०	०	०	४२०	०	०	४२०
५	भुमि तथा मालपोत कर - 11314	५२।।।३१।।।४०	०	०	०	०	०	०	५,२१,३१।।।४०
६	घर बहाल कर - 11321	२३,२९।।।१४	०	०	०	३,५३।।।००	०	०	२६,८३।।।१४
७	व्यावसाय रजिस्ट्रेशन दस्तुर - 11613	१५,०००।००	०	०	०	०	५००	०	१५,५००।००
८	अन्य कर - 11691	०	१,०००।००	०	०	२१०	०	०	१,२१०।००
९	अन्य सेवा शुल्क - 14219	०	१,०००।००	२,९६।।।००	०	३१०	०	२१०	४,४६।।।००
१०	न्यायिक दस्तुर - 14221	८००	०	०	०	०	०	०	८००
११	शिक्षा क्षेत्रको आमदानी - 14223	१,८००।००	०	०	०	०	०	०	१,८००।००
१२	परीक्षा शुल्क - 14224	६००	०	०	०	०	०	०	६००
१३	अन्य प्रशासनिक सेवा शुल्क - 14229	०	०	२,९९।।।००	३,६००।००	०	०	०	५,७९।।।००
१४	नक्सापास दस्तुर - 14242	३०,३५।।।००	०	१,९६।।।००	२००	०	५००	०	३३,०१।।।००
१५	सिफारिस दस्तुर - 14243	५,०००।००	७२,५५।।।००	१३,६३।।।००	३५,२२।।।००	२६,५६।।।००	१०,७३।।।००	२,८०।।।००	१,६६,४९।।।००

१६	व्यक्तिगत घटन दर्ता दस्तुर - 14244	०	१३,२००।००	१०,९००।००	१०,५००।००	१८,६००।००	११,३००।००	१२,१००।००	७६,६००।००
१७	नाता प्रमाणित दस्तुर - 14245	०	४,०००।००	१,०००।००	४,०२०।००	६,२५०।००	२,५२०।००	०	१७,७९०।००
१८	अन्य दस्तुर - 14249	२३,७०५।००	४,०००।००	५००	२,२८०।००	१,९७०।००	४,५३०।००	५,९९०।००	४२,८९५।००
१९	घर कर - 2.1	०	०	०	११०	०	०	०	११०
२०	जडिबुटि, कवाडी र जीवजन्तु कर - 2.2	४०,०००।००	०	०	०	०	०	०	४०,०००।००
२१	दलित तथा जनजाति प्रमाणित दस्तुर -	०	०	२००	०	२००	०	६००	१,०००।००
२२	व्यक्तिगत विवरण प्रमाणित -	०	०	०	०	०	०	४००	४००
२३	सिफारिस दस्तुर - 14243	२,०००।००	६५०	६६,९६०।००	१३,९००।००	३२,२००।००	२१,६५०।००	३७,९५०।००	१,७४,५१०।००
जम्मा		८,४३,२७९।७१	१,७९,६८६।९१	१,७४,५४९।३२	१,००,०८।३४	१,३४,९४८।८८	६६,४४९।३३	१,१०,९५३।२२	
कुल जम्मा									१६,०९,९५०।७७

- त) ६ वटा सङ्क मर्मत योजनाहरको संझौता कार्य सम्पन्न ।
- थ) गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा शिक्षकहरु गरी ३०५ जनाको आ.ब. २०७७/०७८ को सम्पत्ति विवरण संकलन, कम्प्यूटर ईन्ट्री र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पेश
- द) सबै स्थायी कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गर्ने काम सम्पन्न ।
- ध) जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा भएको बार्षिक समिक्षा कार्यान्वयनमा प्रस्तुती तयारी र सहभागिता ।
- न) स्थानीय तहको संस्थागत मुल्यांकनको बुटवलमा भएको समिक्षा बैठकमा सहभागीता ।
- ञ) स्वास्थ्य तर्फ भएका कार्यहरुको विवरण  
पहिलो त्रैमासिक श्रावण देखि असोज सम्मको स्वास्थ्य शाखाको प्रगति प्रतिवेदन

## १. कोभिड खोप संचालन प्रगति विवरण



संचालन मिति	कार्यक्रमको चालना	लाभान्वित संख्या			
		कोभिड खोप	महिला	पुरुष	जम्मा
२०७८।०४।०७ र ०८ गते	भेरोसिल पहिलो	५२५	४४१	९६६	
२०७८।०४।१४ र १५ गते	जोनसन र जोनसन	४१३	४९२	१०५	
२०७८।०४।२८ र २९ गते	कोभिसिल्ड दोस्रो	२८६	२३९	५२५	
२०७८।०४।३१ र ३२ गते	भेरोसिल पहिलो	४३२	४५८	८९०	
२०७८।०५।०२ र ०३ गते	एस्ट्राजेनेका पहिलो	६२	५२	११४	
२०७८।०६।०७ र ८ गते	भेरोसिल पहिलो	६०५	३७५	९८०	
जम्मा		२३२३	२०५७	४३८०	

२. स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा बैठक भदौ १० गते सम्पन्न गरेको र श्रावण देखि असोज सम्म मासिक बैठक ३ पटक बसेको ।
३. विभिन्न दिवसः स्तनपान दिवस, आत्महत्या दिवस र परिवार योजना दिवस सम्पन्न गरेको ।
४. नियमित खोपमा ३ महिनामा ४८ सेसन संचालन गरी ८४५ जना बच्चालाई खोप लगाइएको ।
५. नियमित गाउँघर क्लिनिक ३ महिनामा २९ सेसन संचालन गरी ५६४ जना लाभान्वित भएको ।
६. आमा सुरक्षा कार्यक्रम अन्तरगत तीन महिनामा ८९ जना संस्थागत सुरक्षित भएको ।
७. स्वास्थ्य संस्थाबाट उपलब्ध गराईएको ल्यावसेवाबाट ३९३ जना ( पुरुष-१२४ र महिला-२६९ ) सेवाग्राही लाभान्वित भएका छन् ।
- प) सरुमारानी गाउँपालिकामा सोधपुछ कक्षको व्यवस्था गरिएको ।
- फ) वडा न. २ को वडा कार्यालय भवनको डिजाईन ईष्टमेट गरी ठेकापट्टाको लागी सूचना प्रकाशन गरिएको ।
- ब) विगत ४ वर्ष देखीका गाउँकार्यपालिका र गाउँ सभाका निर्णयहरूलाई डिजीटल बनाउने कार्य गरिएको ।
- भ) चिठ्ठी पत्र/निवेदन कुल दर्ता संख्या: ६०३, चलानी संख्या: ४४२
- म) लघुउद्यम विकास कार्यक्रम तर्फ
- आ.ब. २०७७/०७८ को बार्षिक प्रगति विवरण तयार
  - आ.ब. २०७८/०७९ को बार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा तयार
  - लघुउद्यम विकास सम्बन्धि १२८ घरधुरीको सर्वेक्षण फारम —A अनलाईन ईन्ट्रि गरिएको
  - लघुउद्यम विकास सम्बन्धि संभावित उद्यमी १२८ घरधुरीको सर्वेक्षण फारम —B अनलाईन ईन्ट्रि गरिएको
  - ८ वटा लघुउद्यमी समूहका ९१ जना सदस्यको विवरण अनलाईन ईन्ट्रि गरिएको
  - ४ वटा लघुउद्यमशिलता विकास तालिममा सहभागी ९१ जना सदस्यहरूको विवरण अनलाईन ईन्ट्रि गरिएको

- ८१ वटा व्यावसायिक योजना ६५ जना सदस्यको विवरण अनलाईन ईन्ट्रि गरिएको
- ७ वटा सिपमुलक तालिम लिएका ६५ जनाको विवरण अनलाईन ईन्ट्रि गरिएको
- २४ जना सदस्यलाई वितरण गरिएको प्रविधि हस्तान्तरण अन्तरगत सिलाईकटाई मिसिनहरूको विवरण अनलाईन ईन्ट्रि गरिएको
- ६४ जना उद्यमीहरूको ऋण लगानी सम्बन्धि विवरण अनलाईन ईन्ट्रि गरिएको

य) बहुक्षेत्रीय पोषण कार्यक्रमको आ.ब. २०७७/०७८ को वार्षिक प्रगति विवरण तयार, ६ वटा आमा समूहमा गत वर्ष वितरण गरिएका कुखुराको अवस्थाको अनुगमन गरिएको ।

#### र) शिक्षा, युवा तथा खेलकुद शाखाले गरेका कार्यहरू

- शिक्षकको सम्पत्ति विवरण संकलन गरी शिक्षा विकास तथा समन्वय इकाईमा पठाइएको
  - शिक्षकको तलवि प्रतिवेदन पारित
  - शिक्षकको कार्यसम्पादन मूल्यांकन फारम संकलन तथा मूल्यांकन गरि शिक्षा विकास तथा समन्वय इकाईमा पठाइएको
  - प्र.अ. बैठक सञ्चालन गरिएको (दुई पटक)
  - शिक्षा समितिको बैठक सञ्चालन गरिएको (दुई पटक )
  - विद्यालय अनुगमन, कक्षाकोठा शिक्षण सिकाईको सुपरीवेक्षण तथा पृष्ठपोषण
  - पुरानो एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS)लाई नयाँ बनाई अद्यावधिक गरी अपलोड गरिएको
  - शिक्षकको प्रथम त्रैमासिक तलव भत्ता निकासा
  - पाठ्यक्रम प्रवोधिकरण तालिम सञ्चालन (बालविकास १ दिने, कक्षा १-३ एकीकृत पाठ्यक्रम ३ दिने)
  - शिक्षक सरुवा सहमति सरुवा भई जाने ३ जना र सरुवा भई १ जना सहमति प्रदान ।
- ल) करार कर्मचारीहरूको म्याद थप सम्बन्धी करार संझौता सम्पन्न गरिएको ।
- व) कृषि/पशु सेवा शाखाको प्रगित

कृषि विकास शाखाबाट मिति २०७८/०४/०१ देखि २०७८/०६/३१ सम्म भएका कार्यहरू

- कृषक समूह नवीकरण – १ वटा
- विभिन्न कार्यालयमा पठाएका सिफारिस पत्र – ८
- आ.व. २०७८/०७९ मा संचालन गरिने अदुवा/ बेसार साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) सम्बन्धी सूचना प्रकाशन -१



- श्री एकीकृत कृषि तथा पशुपन्धी विकास कार्यालय प्यूठानमा यस सरुमारानी गाउँपालिका भित्रका कृषकहरूको बालीमा फौजी किराले पुर्याएको क्षति सम्बन्धी विवरण पठाइएको
- मैके बालीमा रोग किराले पुर्याएको क्षतिको फिल्ड अनुगमन

**पशु सेवा शाखाबाट मिति २०७८/०४/०१ देखि २०७८/०६/३१ सम्म भएका कार्यहरू**

- विभिन्न कार्यालयमा पठाएका सिफारिस पत्र – २४
- आ.व. २०७८/०७९ मा संचालन गरिने बाखाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) सम्बन्धी सूचना प्रकाशन - १
- व्यवसायिक पशुपन्धीपालन सम्बन्धी लागत स्टमेट तयार — २
- गत वर्ष संचालन गरेको कार्यक्रमहरूको फिल्ड अनुगमन
- पशुपन्धी उपचार सेवा
  - गाई- ६१
  - भैंसी- ७४
  - बाखा- ३०१५
  - बंगुर- ७४
  - कुखुरा- १८६५
  - कृतिम गर्भाधान सेवा- २१

#### ष) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको प्रगति

- आ.ब. २०७७/०७८ को बार्षिक प्रगति विवरण तयार गरिएको
- आ.ब. २०७७/०७८ को सम्पन्न आयोजनाहरूको विवरण, रोजगारीमा संलग्न व्यक्तिहरूको विवरण, रोजगारीका दिन, ज्याला भुक्तानी खर्च विवरण, आ.ब. २०७८/०७९ को जिल्ला दररेट विवरणहरूलाई अनलाईन EMIS सफ्टवयरमा प्रविष्ट गर्ने काम सम्पन्न ।
- आ.ब. २०७८/०७९ को कार्यस्थलमा आधारित सीप विकास तालिम संचालनको प्रस्ताव पेश ।

#### श) वडा स्तरको प्रगति विवरण

वडा न. १

**२०७८ श्रावण देखी असोज मसान्त सम्मको प्रगति विवरण**

क्र.स.	दैनिक कामकाज				
१	गरीएको सिफारीस				
	विवरण	गत महिना सम्म	यस महिनाको	कुल जम्मा	कैफियत



१.	ना.प्र.प. सिफारीस	२९	२३	५२	
२.	ना.प्र.प. प्रतिलिपि	७	२	९	
३.	घरवाटो सिफारीस	३५	१०	४५	
४.	जग्गा नामसारी	१	२	३	
५.	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि	५	२	७	
६.	चारकिल्ला सिफारीस	२७	१४	४१	
७.	सम्पत्ति मूल्याङ्कन				
८.	आयश्रोत प्रमाणित		१	१	
९.	नाता प्रमाणित	१३	८	२१	
१०	पेन्सन सिफारीस		१	१	
११	श्रेस्ता कायम सिफारीस	०		१	
१२	अपाङ्ग परिचय पत्र	१	३	४	
१३	दलित तथा जनजाती	५	३	८	
१४	पारिवारिक विवरण	१४	९	२३	
१५	बैक खाता संचालन र बन्द	१०		१०	
१६	योजनाको रकम भुक्तानी			०	
१७	सुचना तथा पत्राचार				
२०	व्यावशाय दर्ता तथा बन्द	९	३	१२	
२१	अन्य विविध सिफारीस	१७	९	२६क	
	जम्मा				

#### व्यक्तिगत घटना तर्फ

जन्मदर्ता	महिला	१६	महिला	८	२४
	पुरुष	९	पुरुष	६	१५
मृत्यु दर्ता	महिला	१	महिला	१	२
	पुरुष	३	पुरुष	१	४
विवाह दर्ता	जोडी	७	जोडी	५	
सम्बन्ध विच्छेद	जना	०	जना		०
प्रतिलिपि प्रदान					
बसाइ सराइ	आएको	१.४		१.४	१.४
	गएको	१.५		१.५	१.५

#### जानकारी तथा सुचना टाँस

वडा कार्यालयवाट प्रकाशित सुचना	१		१	
गाउँपालिकावाट प्रकाशित सुचना	२		२	
अन्य कार्यालयवाट प्रकाशित सुचना	२		२	
वडा समिति				

	वडा समितिको वैठक		२	८	
	भएको निर्णय				
<b>भौतिक निर्माण कार्य</b>					
	कुल योजना	१७	१७	१७	
	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	९	९	९	
	सबै भएका योजना	६	६	६	
	लगत स्टीमेट भएका योजना	६	६	६	
	सम्भौता भएका				
	निर्माण कार्य सम्पन्न भएका योजना				
	सार्वजनिक जनलेखा परिक्षण भएका योजना				
	वडा कार्यालयवाट अनुगमन भएका योजना				
	सम्पन्न नभएका योजना				
	भुक्तानीको लागी सिफारीस योजना				
	अन्य योजना				
<b>वडा स्तरीय अनुगमन समिति</b>					
	समितिले अनुगमन गरेका योजना				
	समितिको वैठक संख्या				
	भुक्तानीको लागी सिफारीस योजना				
<b>आन्तरिक आमदानी</b>					
	भुमि तथा मालपोत	२६७४१।५९	६५४९।८१	३३२९।१०४	
	सम्पति कर	४००८।२।	९,५३।८।	४९६२।०।	
	नाता प्रमाणित	२२७५।	१,७५।०।	४०२५।	
	व्यक्तिगत घटना दर्ता दस्तुर	९२०।	४,००।	१३२०।	
	सिफारीस दस्तुर	५४७०।	१८,५०।	७३२०।	
	अन्य सेवा दस्तुर	५००।	१,००।	६००।	
	कुल जम्मा			१,७९,६८६।९।	
आ.व. २०७८।०७। को प्रथम चौमासिकमा सामाजिक सुरक्षा भत्ता तर्फः					
सि.न.	विवरण	संख्या	मासिक दर	३ महिनाको	जम्मा रकम
१	जेष्ठ नागरिक अन्य	१३०	४००।	१५,०९,३२।	
२	दलित जेष्ठ नागरिक	३७	२६६।	२,७९,३२।	
३	विधुवा महिला ६० वर्ष मुनी	५२	२६६।	४,१४,९६।	
४	विधुवा महिला ६० वर्ष माथि	८३	२६६।	६,२७,२४५।	
५	अति असक्त अपांग	१०	२१२।	६३,८४।	

६	पुर्ण अपांग	११	३९९०।	१,३१,६६०।	
७	दलित वालवालिका	६७	५३२।	९५,८१०।	
	कुल जम्मा			३१,०६,९६५।	
छोरी पेवा वचत कार्यक्रमः					
१	प्रथम चौमासिकमा		९ जना		
२	दोस्रो चौमासिकमा				
३	तेस्रो चौमासिक असार सम्म				
	कुल जम्मा				

वडा न. २

### २०७८ श्रावण देखी असोज मसान्त सम्मको प्रगति विवरण

क)	गरिएको सिफारिस	क्र.सं	विवरण	गत महिनासम्म	यस महिना	कुल जम्मा	कै.
१	ना.प्र.प. सिफारिस		२८	५	३३		
२	ना.प्र.प्रतिलिपी		२२	९	३१		
३	घरबाटो सिफारिस		४१	१५	५६		
४	जग्गा नामसारी		२	१	३		
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस		०	०	०		
६	चारकिल्ला प्रमाणित		३५	१२	४७		
७	सम्पत्ति मुल्याङ्कन		१	०	१		
८	आयस्रोत सिफारिस		७	२	९		
९	नाता प्रमाणित		९	४	१३		
१०	पेन्सनर सिफारिस		२	१	३		
११	नामथर संशोधन		०	०	०		
१२	अपाङ्ग परिचय पत्र		५	०	५		
१३	दलित तथा जनजाती सिफारिस		८	५	१३		
१४	योजना सम्झौता		०	६	६		
१५	बैंक खाता सञ्चालन, बन्द तथा अन्य बैंक सिफारिस		०	३	३		



१६	योजनाको रकम भुक्तानी	०	०	०	
१७	सूचना तथा पत्राचार	३	१	४	
१८	अंग्रेजी सिफारिस	१	०	१	
१९	जन्म प्रमाणित	०	१	१	
२०	गा.पा. सिफारिस	१९	१०	२९	
२१	व्यवसाय दर्ता	९	५	१४	
२२	अन्य विविध सिफारिस	२३	२३	४६	
जम्मा		२१५	१०३	३१८	

#### ख) व्यक्तिगत घटना दर्ता

	विवरण	आधार	गत महिना	यस महिना	जम्मा	
१	जन्म दर्ता	महिला	८	४	१२	
		पुरुष	१२	४	१६	
२	मृत्यु दर्ता	महिला	२	३	५	
		पुरुष	३	०	३	
३	विवाह दर्ता	जोडी	७	२	९	
४	बसाइसराई	आएको	परिवार	४	३	
			जना	१५	१७	
	गएको		परिवार	०	१	
			जना	०	३	
५	सम्बन्ध विच्छेद	जोडी	०	०	०	
६	प्रतिलिपि प्रदान		३	४	७	

#### ग) जानकारी तथा सूचना टाँस

१	बडा कार्यालयबाट प्रकाशित सूचना	१	१	२	
२	गाउँपालिकाबाट प्रकाशित सूचना	९	२	११	
३	अन्य कार्यालयबाट प्रकाशित सूचना	४	२	६	

#### घ) बडा समिति

१	बडा समितिको बैठक	६	३	९	
---	------------------	---	---	---	--



२	भएका निर्णय	१२	६	१८	
ड)	<b>भौतिक निर्माणको कार्य</b>				
१	कुल योजना	०	१९	१९	
२	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	०	१९	१९	
३	सर्वे भएका योजना	२	८	१०	
४	लागत इष्टिमेट प्राप्त भएका योजना	२	८	१०	
५	समझौता भएका	०	६	६	
६	निर्माण कार्य सम्पन्न भएका योजना	०	०	०	
७	सार्वजनिक जन लेखपरीक्षण भएका योजना	०	०	०	
८	वडा कार्यालयबाट अनुगमन भएका योजना	०	०	०	
९	बैंक खाता सञ्चालनका लागि सिफारिस भएका योजना	०	०	०	
१०	भुक्तानीको लागि सिफारिस योजना	०	०	०	
११	अन्य योजना	०	०	०	
च)	<b>वडा स्तरीय योजना अनुगमन समिति</b>				
१	समितिले अनुगमन गरेको योजना संख्या	०	०	०	
२	समितिको बैठक संख्या	०	०	०	
३	भुक्तानीको लागि सिफारिस योजना	०	०	०	
छ)	<b>कार्यक्रमहरू</b>				
१	कुल कार्यक्रमहरू	०	०	०	
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम	०	०	०	

३	भुक्तानी प्राप्त कार्यक्रम	 नेपाली गवर्नरेट सरकारी बोगल प्रधानमंत्री प्रधानमंत्री प्रधानमंत्री	०	०	०	
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू		०	०	०	
<b>ज)</b> अभियानको कार्यक्रम						
१	बाल विवाह तथा बहु विवाह न्यूनीकरण					
अ)			०		०	
२	पूर्ण सरसफाईयुक्त बडा घोषणा कार्यक्रम					
अ)			०		०	
<b>झ)</b> आन्तरिक आमदानी						
१	भूमि तथा मालपोत कर	२६०५०	५०८६.०२	३११३६.३२		
२	सम्पत्ति कर	३०५२४	११०६३	४१५८६.००		
३	अन्य दस्तुर	४२८७	७००	४९८७.००		
४	नाता प्रमाणित	२५०	७५०	१०००.००		
५	व्यक्तिगत घटना दस्तुर	६३००	४६००	१०९००.००		
६	सिफारिस दस्तुर	५८२७०	२१५२०	७९७९०.००		
७	न्यायिक दस्तुर	०	०	०.००		
८	अन्य प्रशासनिक सेवा शुल्क	१७४०	४५०	२१९०.००		
९	अन्य शेवा शुल्क	१५१०	१४५०	२९६०.००		
जम्मा		१२८९३०।८०	४५६९।८५२	१७४५४९.३२		
<b>ज)</b> सामाजिक सुरक्षा भत्ता तर्फ						
	(निवेदन नविकरण)	गत महिनासम्म	नयाँ दर्ता	लगत कटौ	कुल जम्मा	
१	जेष्ठ नागरिक	१३०	०		१३०	
२	दलित जेष्ठ नागरिक	३८	१		३९	
३	एकल महिला	३८	०		३८	
४	विधुवा	५३	०		५३	
५	अति अशक्त अपाङ्ग	१३	०		१३	
६	पूर्ण अपाङ्ग	५	०		५	
७	दलित बालबालिका	६६	०		६६	

८	लापोन्मूख आदीवासी जनजाती		०	०		०	
९	लापोन्मूख बालबालिका		०	०		०	
	जम्मा	३४३		१	०	३४४	
ट)	छोरी पेवा वचत कार्यक्रम						
१	छोरी पेवा वचत नविकरण		०			०	
२	छोरी पेवा निवेदन पेश		७		०	७	

वडा नं. ३

### २०७८ श्रावण देखी असोज मसान्त सम्मको प्रगति विवरण

दैनिक प्रशासनिक कामकाज					
क)	गरिएको सिफारिस	गत महिनासम्म	यस महिना	कुल जम्मा	कै.
क्र.सं	विवरण				
१	ना.प्र.प. सिफारिस	३०	११	४१	
२	ना.प्र.प्रतिलिपि	६	१	७	
३	घरबाटो सिफारिस	११	४	१५	
४	जग्गा नामसारी	१	१	२	
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिस	०	०	०	
६	चारकिल्ला प्रमाणित	१४	७	२१	
७	सम्पत्ति मुल्याङ्कन	१	०	१	
८	आयस्रोत सिफारिस	६	२	८	
९	नाता प्रमाणित	१२	४	१६	
१०	पेन्सनर सिफारिस	१	०	१	
११	नामथर संशोधन	१	०	१	
१२	अपाङ्ग परिचय पत्र	१	०	१	
१३	दलित तथा जनजाती सिफारिस	१७	०	१७	
१४	योजना सम्झौता	०	२	२	

१५	बैंक खाता सञ्चालन, बन्द तथा अन्य बैंक सिफारिस	 नेपाली सामाजिक संकालन संसदीय विभाग संसदीय विभाग नेपाल	४	१०	१४	
१६	योजनाको रकम भुक्तानी	०	०	०	०	
१७	सूचना तथा पत्राचार	११	६	१७		
१८	अंग्रेजी सिफारिस	०	०	०	०	
१९	जन्म प्रमाणित	०	०	०	०	
२०	गा.पा. सिफारिस	५	७	१२		
२१	व्यवसाय दर्ता	३	२	५		
२२	अन्य विविध सिफारिस	४८	२३	७१		
जम्मा		१७२	८०	२५२		

ख)	व्यक्तिगत घटना दर्ता						
क्र.स	विवरण	आधार	गत महिना	यस महिना	कुल जम्मा	कै.	
१	जन्म दर्ता	महिला	७	४	११		
		पुरुष	९	१	१०		
२	मृत्यु दर्ता	महिला	२	२	४		
		पुरुष	४	१	५		
३	विवाह दर्ता	जोडी	५	३	८		
४	बसाइसराई	आएको	परिवार	०	०	०	
			जना	०	०	०	
	गएको		परिवार	१	०	१	
			जना	३	०	३	
५	सम्बन्ध विच्छेद	जोडी	०	०	०		
६	प्रतिलिपि प्रदान		८	२	१०		
ग)	जानकारी तथा सूचना टाँस						
१	बडा कार्यालयबाट प्रकाशित सूचना	३	१	४			
२	गाउँपालिकाबाट प्रकाशित सूचना	०	१	१			
३	अन्य कार्यालयबाट प्रकाशित सूचना	३	१	४			

घ)	बडा समिति				
१	बडा समितिको बैठक	६	३	९	
२	भएका निर्णय	१४	६	२०	
ड)	भौतिक निर्माणको कार्य				
१	कुल योजना	१९	१	२०	
२	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	१६	१	१७	
३	सर्वे भएका योजना	०	७	७	
४	लागत इष्टिमेट प्राप्त भएका योजना	०	४	४	
५	समझौता भएका	०	२	२	
६	निर्माण कार्य सम्पन्न भएका योजना	०	०	०	
७	सार्वजनिक जन लेखपरीक्षण भएका योजना	०	०	०	
८	बडा कार्यालयबाट अनुगमन भएका योजना	०	०	०	
९	बैंक खाता सञ्चालनका लागि सिफारिस भएका योजना	०	०	०	
१०	भुक्तानीको लागि सिफारिस योजना	०	०	०	
११	अन्य योजना	०	०	०	
च)	बडा स्तरीय योजना अनुगमन समिति				
१	समितिले अनुगमन गरेको योजना संख्या	०		०	
२	समितिको बैठक संख्या	०		०	
३	भुक्तानीको लागि सिफारिस योजना	०		०	
छ)	कार्यक्रमहरू				



१	कुल कार्यक्रमहरू	०		०	
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम	०		०	
३	भुक्तानी प्राप्त कार्यक्रम	०		०	
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू	०		०	
<b>ज)</b>	<b>अभियानको कार्यक्रम</b>				
१	बाल विवाह तथा बहु विवाह न्यूनीकरण				
अ)		०		०	
२	पूर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रम				
अ)		०		०	
<b>झ)</b>	<b>आन्तरिक आमदानी</b>				
१	भूमि तथा मालपोत कर	१५४६८	४९२२.७९	१९५९०.४०	
२	सम्पती कर	८८२५	१८९४	१०७१८.००	
३	अन्य दस्तुर	१६७०	६१०	२२८०.००	
४	नाता प्रमाणित	३०२०	१०००	४०२०.००	
५	व्यक्तिगत घटना दस्तुर	७६००	२९००	१०५००.००	
६	सिफारिस दस्तुर	३४३२०	१४८००	४९१२०.००	
७	न्यायिक दस्तुर	०	०	०.००	
८	अन्य प्रशासनिक सेवा शुल्क	२६००	१०००	३६००.००	
९	अन्य शेवा शुल्क	२००	५५	२५५.००	
<b>जम्मा</b>		७३७०२११	२६३८१२९	१०००८३.४०	
<b>ज)</b>	<b>सामाजिक सुरक्षा भत्ता तर्फ</b>				
क्र.स	(निवेदन नविकरण)	गत महिनासम्म	नयाँ दर्ता	लगत कट्टा	कुल जम्मा
१	जेष्ठ नागरिक	१२९	१	१	१२९
२	दलित जेष्ठ नागरिक	२२	०	०	२२
३	एकल महिला	३२	०	१	३१
४	विधुवा	४८	३	०	५१



५	अति अशक्त अपाङ्ग	१८	०	०	१८	
६	पूर्ण अपाङ्ग	६	०	०	६	
७	दलित बालबालिका	६६	०	०	६६	
८	लापोन्मूख आदीवासी जनजाती	०	०	०	०	
९	लापोन्मूख बालबालिका	०	०	०	०	
	जम्मा	३२१	४	२	३२३	
ट)	छोरी पेवा वचत कार्यक्रम					
१	छोरी पेवा वचत नविकरण	०			०	
२	छोरी पेवा निवेदन पेश	८	३	११		

वडा न. ४

### २०७८ श्रावण देखी असोज मसान्त सम्मको प्रगति विवरण

क्र.सं	विवरण	गत महिनासम्म	यस महिना	कुल जम्मा	कै.
१	ना.प्र.प. सिफारिस	३२	७	३९	
२	ना.प्र.प्रतिलिपि	५	३	८	
३	घरबाटो सिफारिस	१५	४	१९	
४	जग्गा नामसारी	३	३	६	
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिस	१	१	२	
६	चारकिल्ला प्रमाणित	१६	२	१८	
७	सम्पत्ती मुल्याङ्कन	३	०	३	
८	आयस्रोत सिफारिस	४	०	४	
९	नाता प्रमाणित	१८	६	२४	
१०	पेन्सनर सिफारिस	१	१	२	
११	नामथर संशोधन	०	०	०	
१२	अपाङ्ग परिचय पत्र	०	०	०	
१३	दलित तथा जनजाती सिफारिस	१३	६	१९	



१४	योजना सम्झौता	०	३	३	
१५	बैंक खाता सञ्चालन, बन्द तथा अन्य बैंक सिफारिस	०	०	०	
१६	योजनाको रकम भुक्तानी	०	०	०	
१७	सूचना तथा पत्राचार	१९	१	२०	
१८	अंग्रेजी सिफारिस	०	०	०	
१९	जन्म प्रमाणित	१	१	२	
२०	गा.पा. सिफारिस	१८	६	२४	
२१	व्यवसाय दर्ता	४	५	९	
२२	अन्य विविध सिफारिस	६९	४५	११४	
जम्मा		२२२	९४	३१६	

ख)	व्यक्तिगत घटना दर्ता				
	विवरण	आधार	गत महिना	यस महिना	
१	जन्म दर्ता	महिला	१४	२	१६
		पुरुष	१६	२	१८
२	मृत्यु दर्ता	महिला	२	१	३
		पुरुष	४	१	५
३	विवाह दर्ता	जोडी	२	३	५
४	बसाइसराई	आएको	परिवार	०	०
			जना	०	०
		गएको	परिवार	२	१
			जना	६	४
५	सम्बन्ध विच्छेद	जोडी	०	०	०
६	प्रतिलिपि प्रदान		४	१	५
ग)	जानकारी तथा सूचना टाँस				
१	बडा कार्यालयबाट प्रकाशित सूचना	१	१	२	
२	गाउँपालिकाबाट प्रकाशित सूचना	१४	३	१७	



३	अन्य कार्यालयबाट प्रकाशित सूचना	५	१	६	
घ)	<b>बडा समिति</b>				
१	बडा समितिको बैठक	६	३	९	
२	भएका निर्णय	८	९	१७	
ङ)	<b>भौतिक निर्माणको कार्य</b>				
१	कुल योजना	१५		१५	
२	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	०	१५	१५	
३	सर्वे भएका योजना	४	०	४	
४	लागत इष्टिमेट प्राप्त भएका योजना	०	३	३	
५	सम्झौता भएका	०	३	३	
६	निर्माण कार्य सम्पन्न भएका योजना	०	०	०	
७	सार्वजनिक जन लेखपरीक्षण भएका योजना	०	०	०	
८	बडा कार्यालयबाट अनुगमन भएका योजना	०	०	०	
९	बैंक खाता सञ्चालनका लागि सिफारिस भएका योजना	०	०	०	
१०	भुक्तानीको लागि सिफारिस योजना	०	०	०	
११	अन्य योजना	०	०	०	
च)	<b>बडा स्तरीय योजना अनुगमन समिति</b>				
१	समितिले अनुगमन गरेको योजना संख्या	०		०	
२	समितिको बैठक संख्या	०		०	



३	भुक्तानीको लागि सिफारिस योजना	०		०	
<b>छ) कार्यक्रमहरू</b>					
१	कुल कार्यक्रमहरू	२	०	२	
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम	०	०	०	
३	भुक्तानी प्राप्त कार्यक्रम	०	०	०	
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू	०	०	०	
<b>ज) अभियानको कार्यक्रम</b>					
१	बाल विवाह तथा बहु विवाह न्यूनीकरण				
अ)		०		०	
२	पूर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रम				
अ)		०		०	
<b>झ) आन्तरिक आम्दानी</b>					
१	भूमि तथा मालपोत कर	२२७९३	३७२२.३६	२६५१५.८०	
२	सम्पती कर	१३७५२	३८२९	१७५८१.००	
३	अन्य दस्तुर	१३२०	६५०	१९७०.००	
४	नाता प्रमाणित	६१५०	३०००	९९५०.००	
५	व्यक्तिगत घटना दस्तुर	२०६००	३२००	२३८००.००	
६	सिफारिस दस्तुर	१६३९०	८५००	२४८९०.००	
७	न्यायिक दस्तुर	०	०	०.००	
८	अन्य प्रशासनिक सेवा शुल्क	१८४९६	१२२३६	३०७३२.००	
९	अन्य शेवा शुल्क	२९०	२०	३१०.००	
जम्मा		99791.44	35157.36	१३४९४८.८०	
<b>ज) सामाजिक सुरक्षा भत्ता तर्फ</b>					
	(निवेदन नविकरण)	गत महिनासम्म	नयाँ दर्ता	लगत कट्टा	कुल जम्मा
१	जेष्ठ नागरिक	८८	२	०	९०



२	दलित जेष्ठ नागरिक	११	०	०	११	
३	एकल महिला	३५	०	०	३५	
४	विधुवा	५५	१	०	५६	
५	अति अशक्त अपाङ्ग	२४	०	०	२४	
६	पूर्ण अपाङ्ग	२	०	०	२	
७	दलित बालबालिका	४५	०	०	४५	
८	लापोन्मूख आदीवासी जनजाती	०	०	०	०	
९	लापोन्मूख बालबालिका	०	०	०	०	
	जम्मा	२६०	३	०	२६३	
ट)	छोरी पेवा वचत कार्यक्रम					
१	छोरी पेवा वचत नविकरण	४६	०	४६		
२	छोरी पेवा निवेदन पेश	५	०	५		

वडा न. ५

### २०७८ श्रावण देखी असोज मसान्त सम्मको प्रगति विवरण

क्र.सं	विवरण	गत महिनासम्म	यस महिना	कुल जम्मा	कै.
१	ना.प्र.प. सिफारिस	३५	११	४६	
२	ना.प्र.प्रतिलिपि	१३	२	१५	
३	घरबाटो सिफारिस	१०	०	१०	
४	जग्गा नामसारी	४	०	४	
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि सिफारिस	०	०	०	
६	चारकिल्ला प्रमाणित	४	२	६	
७	सम्पत्ती मुल्याङ्कन	२	२	४	
८	आयस्रोत सिफारिस	४	२	६	
९	नाता प्रमाणित	१०	४	१४	
१०	पेन्सनर सिफारिस	०	०	०	
११	नामथर संशोधन	०	०	०	
१२	अपाङ्ग परिचय पत्र	१	१	२	



१३	दलित तथा जनजाती सिफारिस	११	१	१२	
१४	योजना सम्झौता	०	५	५	
१५	बैंक खाता सञ्चालन, बन्द तथा अन्य बैंक सिफारिस	१	९	१०	
१६	योजनाको रकम भुक्तानी	०	१	१	
१७	सूचना तथा पत्राचार	१	०	१	
१८	अंग्रेजी सिफारिस	०	०	०	
१९	जन्म प्रमाणित	३	१	४	
२०	गा.पा. सिफारिस	१५	७	२२	
२१	व्यवसाय दर्ता	२	०	२	
२२	अन्य विविध सिफारिस	३९	२२	६१	
जम्मा		१५५	७०	२२५	

ख) व्यक्तिगत घटना दर्ता						
	विवरण	आधार	गत महिना	यस महिना		
१	जन्म दर्ता	महिला	१	३	१२	
		पुरुष	१०	२	१२	
२	मृत्यु दर्ता	महिला	१	०	१	
		पुरुष	५	३	८	
३	विवाह दर्ता	जोड़ी	५	३	८	
४	बसाइसराई	आएको	परिवार	०	०	०
			जना	०	०	०
		गएको	परिवार	३	१	४
			जना	१७	९	२६
५	सम्बन्ध विच्छेद	जोड़ी	०	०	०	
६	प्रतिलिपि प्रदान		०		०	
ग) जानकारी तथा सूचना टाँस						
१	बडा कार्यालयबाट प्रकाशित सूचना		२	०	२	



२	गाउँपालिकाबाट प्रकाशित सूचना	१	१	२	
३	अन्य कार्यालयबाट प्रकाशित सूचना	०	०	०	
घ)	<b>बडा समिति</b>				
१	बडा समितिको बैठक	६	३	९	
२	भएका निर्णय	७	४	११	
ङ)	<b>भौतिक निर्माणको कार्य</b>				
१	कुल योजना	१८		१८	
२	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	१४	४	१८	
३	सर्वे भएका योजना	२		२	
४	लागत इष्टिमेट प्राप्त भएका योजना	०	५	५	
५	सम्झौता भएका	०	५	५	
६	निर्माण कार्य सम्पन्न भएका योजना	०	०	०	
७	सार्वजनिक जन लेखपरीक्षण भएका योजना	०	०	०	
८	बडा कार्यालयबाट अनुगमन भएका योजना	०	०	०	
९	बैंक खाता सञ्चालनका लागि सिफारिस भएका योजना	०	०	०	
१०	भुक्तानीको लागि सिफारिस योजना	०	०	०	
११	अन्य योजना	०	०	०	
च)	<b>बडा स्तरीय योजना अनुगमन समिति</b>				
१	समितिले अनुगमन गरेको योजना संख्या	०		०	



२	समितिको बैठक संख्या	०		०	
३	भुक्तानीको लागि सिफारिस योजना	०		०	
<b>छ)</b> कार्यक्रमहरू					
१	कुल कार्यक्रमहरू	०	०	०	
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम	०	०	०	
३	भुक्तानी प्राप्त कार्यक्रम	०	०	०	
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू	०	०	०	
<b>ज)</b> अभियानको कार्यक्रम					
१	बाल विवाह तथा बहु विवाह न्यूनीकरण				
अ)		०	०	०	
२	पूर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रम				
अ)		०	०	०	
<b>झ)</b> आन्तरिक आमदानी					
१	भूमि तथा मालपोत कर	६०९०	५४००.८९	११४९९.३३	
२	सम्पत्ति कर	१९०२	६२६	२५२८.००	
३	अन्य दस्तुर	३३८०	११५०	४५३०.००	
४	नाता प्रमाणित	१४९०	१०३०	२५२०.००	
५	व्यक्तिगत घटना दस्तुर	८०००	३३००	११३००.००	
६	सिफारिस दस्तुर	२३९२०	८४६०	३२३८०.००	
७	न्यायिक दस्तुर	०	०	०.००	
८	अन्य प्रशासनिक सेवा शुल्क	७००	०	७००.००	
९	अन्य शेवा शुल्क	१०००	०	१०००.००	
जम्मा		४६४८२।४४	१९९६६।८९	६६४४९.३३	
<b>ज)</b> सामाजिक सुरक्षा भत्ता तर्फ					
	(निवेदन नविकरण)	गत महिनासम्म	नयाँ दर्ता	लगत कट्टा	कुल जम्मा



१	जेष्ठ नागरिक	१६	०		१६	
२	दलित जेष्ठ नागरिक	१६	१		१७	
३	एकल महिला	१९	०		१९	
४	विधुवा	३१	०		३१	
५	अति अशक्त अपाङ्ग	११	०		११	
६	पूर्ण अपाङ्ग	२	०		२	
७	दलित बालबालिका	३४	१		३५	
८	लापोन्मूख आदीवासी जनजाती	०	०		०	
९	लापोन्मूख बालबालिका	०	०		०	
	जम्मा	२०९	२	०	२११	
<b>ट)</b> छोरी पेवा वचत कार्यक्रम						
१	छोरी पेवा वचत नविकरण	२			२	
२	छोरी पेवा निवेदन पेश	०			०	

वडा न. ६

### २०७८ असोज महिना सम्मको प्रतिवेदन विवरण

क	दैनिक प्रशासनिक कामकाज				
ए	गरिएको सिफारिस				
क्र.सं	विवरण	गत महिनासम्म	यस महिना	कुल जम्मा	कै.
१	ना.प्र.प. सिफारिस	२१	१	२२	
२	ना.प्र.प्रतिलिपी	७	२	९	
३	घरबाटो सिफारिस	५	१	६	
४	जग्गा नामसारी	४	०	४	
५	जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस	०	०	०	
६	चारकिल्ला प्रमाणित	२	०	२	
७	सम्पत्ति मुल्याङ्कन	१	०	१	
८	आयस्रोत सिफारिस	२	०	२	



९	नाता प्रमाणित	१७	०	१७	
१०	पेन्सनर सिफारिस	०	०	०	
११	नामथर संशोधन	१	०	१	
१२	अपाङ्ग परिचय पत्र	१	०	१	
१३	दालित तथा जनजाती सिफारिस	९	२	११	
१४	योजना सम्झौता	०	४	४	
१५	बैंक खाता सञ्चालन, बन्द तथा अन्य बैंक सिफारिस	३१	०	३१	
१६	योजनाको रकम भुक्तानी	०	०	०	
१७	सूचना तथा पत्राचार	८	०	८	
१८	गा.पा. सिफारिस	०	८	८	
१९	परिवारिक विवरण	०	०	०	
२०	अंग्रेजी सिफारिस	०	०	०	
२१	जन्म प्रमाणित	१	०	१	
२२	मृत्यु प्रमाणित	३	०	३	
२३	विवाहित/अविवाहित/विवाह नभएको प्रमाणित	५५	०	५५	
२४	समुहदर्ता सिफारिस	०	०	०	
२५	व्यवसाय दर्ता सिफारिस	१	०	१	
२६	अन्य विविध सिफारिस	११	१२	२३	
जम्मा		१८०	३०	२१०	

बी	व्यक्तिगत घटना दर्ता					
१	जन्म दर्ता	महिला	१०	महिला	०	१०
		पुरुष	७	पुरुष	०	७
२	मृत्यु दर्ता	महिला	५	महिला	०	५
		पुरुष	९	पुरुष	३	१२
३	विवाह दर्ता	जोडी	१०	जोडी	३	१३
	बसाइसराई	आएको	परिवार	०	परिवार	०
			जना	०	जना	०



		गएको	परिवार	१	परिवार	०	१	
			जना	१	जना	०	१	
५	सम्बन्ध विच्छेद	जोडी	०	जोडी	०	०		
६	प्रतिलिपि प्रदान	१०		०		१०		
७	जानकारी तथा सूचना टाँस							
१	वडा कार्यालयबाट प्रकाशित सूचना		३		१		४	
२	गाउँपालिकाबाट प्रकाशित सूचना		४		०		४	
३	अन्य कार्यालयबाट प्रकाशित सूचना		५		०		५	
८	वडा समिति							
१	वडा समितिको बैठक		६		३		९	
२	भएका निर्णय	१२		६		१८		
९	भौतिक निर्माणको कार्य							
१	कुल योजना	१८		०		१८		
२	निर्माण तथा अनुगमन समिति गठन भएका योजना	१८		०		१८		
३	सर्वे भएका योजना	१२		१८		२८		
४	लागत इष्टिमेट प्राप्त भएका योजना	०		१८		१८		
५	समझौता भएका			४		४		
६	निर्माण कार्य सम्पन्न भएका योजना					०		
७	सार्वजनिक जन लेखापरीक्षण भएका योजना					०		
८	वडा कार्यालयबाट अनुगमन भएका योजना					०		
९	बैंक खाता सञ्चालनका लागि सिफारिस भएका योजना					०		



१०	भुक्तानीको लागि सिफारिस योजना			०	
११	अन्य योजना			०	
<b>जि</b>	<b>वडा स्तरीय योजना अनुगमन समिति</b>				
१	समितिले अनुगमन गरेको योजना संख्या			०	
२	समितिको बंठक संख्या			०	
३	भुक्तानीको लागि सिफारिस योजना			०	
				०	
<b>एच</b>	<b>कार्यक्रमहरू</b>				
१	कुल कार्यक्रमहरू			०	
२	सम्पन्न भएका वडा स्तरीय कार्यक्रम			०	
३	भुक्तानी प्राप्त कार्यक्रम			०	
४	गाउँपालिकाबाट सञ्चालित सम्पन्न गरिएका कार्यक्रमहरू			०	
<b>आई</b>	<b>अभियानको कार्यक्रम</b>				
१	बाल विवाह तथा बहु विवाह न्यूनीकरण				
क				०	
२	पूर्ण सरसफाईयुक्त वडा घोषणा कार्यक्रम				
क				०	
<b>झ</b>	<b>आन्तरिक आमदानी</b>				
१	मासिक आमदानी	भूमि तथा मालपोत कर	३५६१दा१२	७३७१.१	४२९८९.२२
		सम्पत्ति कर	६६२१	१३७३	७९९४.००
		अन्य दस्तुर	५७१०	२००	५९१०.००
		अन्य प्रशासनिक सेवा शुल्क	०		०.००

	अन्य सेवा शुल्क	२१०	०	२१०.००	
	न्यायिक दस्तुर	०		०.००	
	दलित तथा जनजाती प्रमाणित दस्तुर	४००	०	४००.००	
	नाता प्रमाणित दस्तुर	०		०.००	
	व्यक्तिगत घटनादर्ता दस्तुर	११४००	७००	१२१००.००	
	सिफारिस दस्तुर	३४३००	४२५०	३८५५०.००	
	सिफारिस दस्तुर	२६००	०	२६००.००	
	जम्मा	९७०५९१२	१३८९४९०	११०९५३.२२	

### जे सामाजिक सुरक्षा भत्ता तर्फ

	किसिम	गत महिनासम्म	नयाँ दर्ता	लगत कट्टा	
१	जेष्ठ नागरिक	९५	०	०	९५
२	दलित जेष्ठ नागरिक	७	०	०	७
३	एकल महिला	४९	०	०	४९
४	विधुवा	६२	०	०	६२
५	अति अशक्त अपाङ्ग	७	०	०	७
६	पूर्ण अपाङ्ग	२	०	०	२
७	दलित बालबालिका	३१	०	०	३१
८	लापोन्मूख आदीवासी जनजाती	१७	०	०	१७
९	लापोन्मूख बालबालिका	१	०	०	१
	जम्मा	२७१	०	०	२७१

नयाँ दर्तामा राखिएका सबै नविकरणबाट आएका

### के छोरी पेवा वचत कार्यक्रम

१	छोरी पेवा वचत नविकरण			०
२	छोरी पेवा निवेदन पेश			०

## १२. शाखा र जिम्मेवार अधिकारीको नाम

सि.न.	शाखाको नाम	जिम्मेदावार अधिकारीको पद/तह	जिम्मेदावार अधिकारीको नाम	कैफियत
१	प्रशासन शाखा	अधिकृत छैठौ	लक्ष्मण आचार्य	
२	योजना तथा अनुगमन शाखा	अधिकृत छैठौ	दुक प्रसाद काफले	
३	आर्थिक प्रशासन शाखा	अधिकृत छैठौ	टोप बहादुर शाही	
४	शिक्षा युवा तथा खेलकुद शाखा	अधिकृत छैठौ	पुष्पलाल शाही	
५	स्वास्थ्य शाखा	अधिकृत छैठौ	टेकेन्द्र रायमाझि	
६	पूर्वाधार विकास शाखा	अधिकृत छैठौ	दिक्षा देवकोटा	
७	सूचना प्रविधि शाखा	अधिकृत छैठौ	शिवराज न्यौपाने	
८	पशु विकास शाखा	सहायक पाचौ	नेत्र बहादुर केसी	
९	कृषि विकास शाखा	सहायक पाचौ	केशव गिरी	
१०	जिन्सी प्रमुख	सहायक पाचौ	लिलाराम सोमै	
११	बडा सचिवहरु			
	बडा न. १	सहायक चौथो	यमबहादुर रायमाझि	
	बडा न. २	सहायक पाचौ	जिवन डि.सी	
	बडा न. ३	सहायक चौथो	सरस्वती अर्याल	
	बडा न. ४	सहायक पाचौ	जनक सुनार	
	बडा न. ५	सहायक चौथो	अन्जुकामारी थारु	
	बडा न. ६	सहायक चौथो	बाबुराम भट्टराई	

## १३. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयावधि

यस सरुमारानी गाउँपालिका र बडा कार्यालयहरूबाट प्राप्त गर्ने सेवा सुविधाहरूको लागी आर्थिक ऐन अनुसार र कानुन मा व्यवस्था भए अनुसार लाग्ने छ भने काम गर्ने लाग्ने समय नागरिक बडा पत्रमा तोकिए बमोजिम हुने छ ।

## १४. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी

- क) उजुरी परेका निवेदनहरु सम्बन्धित शाखामा पठाईने र शाखाको राय परामर्शले प्रमुख प्रशासकीय अधिकृत निर्णय हुने सो मा चित्त नवुझे न्यायिक समिति एवं गाउँकार्यपालिकामा पेश हुने ।
- ख) गुनासो सुनुवाई अधिकारी प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाकाका उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष ।

## १५. सूचना अधिकारी, प्रबत्ता र प्रमुखको नाम थर

- सूचना अधिकारी -

श्री लक्ष्मण आचार्य



- प्रबक्ता-
- प्रमुख प्रशासकीय अधिकृत-
- अध्यक्ष -

श्री बसन्त बहादुर जि.सी  
श्री चिन्तामणि रेग्मी  
श्री झग बहादुर विश्व कर्मा

#### १६. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू

- website: [www.sarumarananimun.gov.np](http://www.sarumarananimun.gov.np),
- Email: [sarumaranani2073@gmail.com](mailto:sarumaranani2073@gmail.com)
- Office Phone: 9857836022
- Facebook page: सरुमारानी गाउँपालिका

यस गाउँपालिकामा सर्वसाधारणा सबैमा सूचनाको पहुँच पुगोस भन्ने उदेश्यले कार्यालय वडा बाहेक विभिन्न २५ स्थानहरूमा सार्वजनिक सूचना पाटि राखिएको छ ।

समाप्त